



भद्रपुर नगरपालिका

स्थानीय राजपत्र

प्रदेश नं १ झापा नेपाल

भद्रपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालयद्वारा प्रकाशित  
खण्ड ५ भद्रपुर, असार १० गते, २०७८ साल, संख्या ४

भाग १

भद्रपुर नगरपालिका

नगरकार्यपालिकाको कार्यालयको सूचना

भद्रपुर नगरपालिकाबाट जारी भएको देहाय बमोजिमको ऐन सर्वसाधारणका लागि प्रकाशन गरिएको छ ।

भद्रपुर नगरपालिकाको कर्मचारीहरुको व्यवस्थापन (सेवा, शर्त, तह तथा स्तर  
बृद्धि) गर्न बनेको ऐन, २०७८



“ भद्रपुर नगरपालिकाको कर्मचारीहरूको व्यवस्थापन (सेवा, शर्त, तह तथा स्तर बृद्धि) गर्न बनेको  
एन, २०७८ ”



.....  
.....  
.....

जीवनकुमार श्रेष्ठ

नगर प्रमुख

जीवन कुमार श्रेष्ठ  
नगर प्रभुख  
सदपुर नगरपालिका

पारित मिति २०७८।०३।१०  
प्रमाणीकरण मिति २०७८।०३।१७

~~भद्रपुर नगरपालिकाको कर्मचारीहरूको व्यवस्थापन (सेवा शर्त, तह तथा स्तर बृद्धि) गर्न बनेको ऐन, २०७८~~

### प्रस्तावना :

नेपालको संविधान २०७२ को अनुसूचि ८ मा उल्लेख भए वमोजिमको स्थानीय तहको एकल अधिकार सूची, संविधानको धारा २२६ को उपधारा २, स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भद्रपुर नगरपालिकाको आठौं नगर सभाले "भद्रपुर नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरूको व्यवस्थापन (सेवा शर्त, तह तथा स्तर बृद्धि) गर्न बनेको ऐन, २०७८" तयार गरी लागु गर्न वान्छनीय भएकोले यो ऐन बनाई लागु गरेको छ।

### परिच्छेद -१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यो ऐनको नाम "भद्रपुर नगरपालिकाको कर्मचारीहरूको व्यवस्थापन (सेवा शर्त, तह तथा स्तर बृद्धि) गर्न बनेको ऐन, २०७८" रहेको छ।  
(२) यो ऐन नगर सभाले स्वीकृत गरी नगर प्रमुखबाट प्रमाणिकरण भएको मितिदेखि लागु हुनेछ।
२. परिभाषा : विषय वा प्रसंगले अको अर्थ नलागेमा यस ऐनमा,
- (क) "ऐन" भन्नाले स्थानीय सरकार संचालन ऐन, २०७४ लाई सम्झनु पर्दछ।  
(ख) "नगरपालिका" भन्नाले भद्रपुर नगरपालिकालाई सम्झनु पर्दछ।  
(ग) "कार्यालय" भन्नाले भद्रपुर नगरपालिका कार्यालयलाई सम्झनुपर्दछ।  
(घ) "स्थानीय तह" भन्नाले यस ऐनमा जिल्ला समन्वय समिति, नगरपालिका वा गाउँपालिका सम्झनु पर्दछ।  
(ड) "प्रमुख" भन्नाले :- भद्रपुर नगरपालिका नगर प्रमुखलाई सम्झनु पर्दछ।  
(च) "उपप्रमुख" भन्नाले :- भद्रपुर नगरपालिका नगर उपप्रमुखलाई सम्झनु पर्दछ।  
(छ) "कर्मचारी" भन्नाले तत्कालिन स्थानीय निकायको रूपमा रहेको भद्रपुर नगरपालिका र साविकका ज्यालादारी कर्मचारीहरू, स्थानीय सरकार संचालन ऐनको दफा ८३ वमोजिम भद्रपुर नगरपालिकामा जिल्ला विकास समिति र संघीय सरकारवाट समायोजन भई आएका विभिन्न तहका कर्मचारीहरू तथा स्थानीय सरकार संचालन ऐन २०७४ लागु भएपश्चात नियुक्ती भएका स्थायी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई सम्झनु पर्दछ।  
(ज) "स्थायी पद" भन्नाले नगरपालिकाको नगर सभावाट ऐनको दफा ८३ द्वारा स्वीकृत दरवन्दीका पदलाई सम्झनु पर्दछ।  
(झ) "परिवार" भन्नाले प्रचलित ऐनले तोकिए वमोजिमका परिवारका सदस्य समेतलाई जनाउँछ।  
(ञ) "भत्ता" भन्नाले नगरपालिकाले समय समयमा तोकिदिए वमोजिमको भत्ता सम्झनु पर्दछ।  
(ट) "प्रहरी" भन्नाले भद्रपुर नगरपालिका द्वारा नियुक्त नगर प्रहरीलाई सम्झनु पर्दछ।  
(ठ) "आर्थिक वर्ष" भन्नाले श्रावण १ गते देखि शुरु भई आषाढ मसान्तमा समाप्त हुने अवधिलाई सम्झनु पर्दछ।  
(ड) "कार्यपालिका" भन्नाले स्थानीय सरकार संचालन ऐन २०७४ वमोजिम गठन हुने नगरपालिकाको नगर कार्यपालिकालाई सम्झनु पर्दछ।  
(ट) "नगर सभा" भन्नाले भद्रपुर नगरपालिकाको नगर सभालाई सम्झनु पर्दछ।  
(ण) "मन्त्रालय" भन्नाले नेपाल सरकार र प्रदेश सरकारका समेत सम्बन्धित मन्त्रालयलाई सम्झनुपर्दछ।  
(त) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ वमोजिम नियुक्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ।  
(थ) "तोकिएको" वा "तोकिए वमोजिम" भन्नाले नगरपालिकाको कार्यपालिकाले यस ऐन वमोजिम बनाएको नियामावली, कार्यविधि, निर्देशिका एवं समय समयमा कार्यपालिकाले निर्णय गरी तोकिएको वा तोकिए वमोजिम सम्झनु पर्दछ।
३. ऐनको व्याख्या : (१) कैनै अधिकारीले यस ऐनको कुनै दफा प्रयोग गर्दा गरेको व्याख्यावाट कुनै व्यक्ति वा विवरण पर्न गर्नु पर्नेमा निजले नगर कार्यपालिका समक्ष निवेदन दिन सम्झनेछ।

४८

(२) उपदफा (१) बमोजिम पर्न आएको निवेदनको सम्बन्धमा नगर कार्यपालिकाले गरेको व्याख्या अन्तिम हुनेछ।

**परिच्छेद - २**  
**तह, स्तर र समूह विभाजन**

४. नगरपालिकामा रहने कर्मचारीको तह, स्तर र समूह : (१) नगरपालिकामा रहने कर्मचारीहरुको तह, स्तर र समूहहरुको निर्धारण ऐनको दफा ८३ बमोजिम गरिने संगठन व्यवस्थापन सर्वेक्षण आधारमा गरिनेछ।

(२) उपदफा (१) बमोजिमको संरचनाहरु नगर सभाले पारित गरेपछि लागु हुनेछ।

(३) नगरपालिकाले प्रत्येक पदको कार्य विवरण तोक्नेछ र त्यस्तो कार्य विवरणमा सम्बन्धित पदको काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकार समेत उल्लेख गरीएको हुनेछ।

(४) यो ऐन लागु भएपछि प्रत्येक कर्मचारीलाई कार्य विवरण उपलब्ध गराउनु पर्नेछ।

५. भद्रपुर नगरपालिका सेवाको गठन: नगरपालिकाभित्र रहने सेवा र समूह निर्धारण ऐनको दफा ८३ बमोजिम गरिने संगठन व्यवस्थापन सर्वेक्षण आधारमा तोकिए बमोजिम हुनेछ।

६. स्थायी पद शृजना तथा दरबन्दी खारेज : (१) नगरपालिकामा रहने विभिन्न तहका दरबन्दीहरुको शृजना तथा खारेजी नगर सभाले समय समयमा गरिने संगठन व्यवस्थापन सर्वेक्षण बमोजिम हुनेछ।

(२) उपदफा (१) बमोजिम दरबन्दी शृजनाका लागि प्रस्ताव पेश गर्नुभन्दा अघि सो पद शृजना गर्नुपर्ने कारण, प्रस्तावित पदले गर्नुपर्ने कामको विवरण, मौजुदा दरबन्दीले थप गरेको कार्यबोझ सम्भालन सक्ने नसक्ने अवस्था, प्रस्तावित पदले संगठनात्मक स्वरूपमा पार्ने प्रभाव स्पष्ट गरी ऐनको दफा ८३ बमोजिम नगर सभामा पेश गर्नु पर्नेछ।

(३) उपदफा (२) बमोजिमपेश गरिने विवरणमा थप दरबन्दी शृजना गर्दा नगरपालिकालाई पर्ने आर्थिक दायित्व, योगदानमा आधारित सामाजिक सुरक्षा, कर्मचारी संचय कोष समेत स्पष्ट गरीएको हुनु पर्नेछ।

(४) दरबन्दी शृजना गर्दा भद्रपुर नगरपालिका अन्तर्गत रहने विभाग, शाखाहरु तथा पदको अनुपात विवरण नगर कार्यपालिकाले निर्धारण गरे बमोजिम हुनेछ।

(५) दरबन्दी शृजना गर्दा संगठन संरचनाको पदको अनुपात मिलाएर मात्र शृजना गर्नु पर्नेछ।

(६) दरबन्दी शृजनाका लागि आवश्यकता अनुसार संगठन व्यवस्थापन सर्वेक्षण गरिनेछ।

७. करार सेवामा नियुक्ती : (१) ऐनको दफा ८३ को उपदफा (७) र (८) बमोजिम करारमा कर्मचारी नियुक्त गरिनेछ।

(२) उपदफा (१) बमोजिम करार सेवामा लिई काम लगाउँदा पाउने सुविधा तथा करार अवधि, गर्नुपर्ने कामके विवरण र अन्य कुरा यस ऐनमा उल्लेख भए बमोजिम हुनेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करार सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुविधा उपलब्ध गराउनु पर्नेछ। तर कार्यरत कर्मचारीहरुले खाईपाई आएको सेवा सुविधामा नघटने गरी सेवा सुविधा सामाजिक सुरक्षा ऐन र नियमावली बमोजिम र यस ऐनमा उल्लेख नभएको अवस्थामा यसै ऐन बमोजिम र यस ऐनमा उल्लेख नभएको अवस्थामा प्रचलित श्रम ऐन र नियमावली तथा प्रचलित सामाजिक सुरक्षा ऐन र नियमावली बमोजिम खाईपाई आएको सेवा सुविधामा नियुक्ती पार्ने छैन।

(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी हुनु भन्दा अघि नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई समेत यस ऐनमा उल्लेख भएको अवस्थामा यसै ऐन र नियमावली बमोजिम र यस ऐनमा उल्लेख नभएको अवस्थामा प्रचलित श्रम ऐन र नियमावली बमोजिम खाईपाई आएको सेवा सुविधामा नियुक्ती पार्ने छैन।

(५) भद्रपुर नगरपालिकामा यस अघि स्वीकृत दरबन्दीमा नियुक्ती पार्ने कार्यरत रहेका सवारी चालक त बारुण यन्त्र संचालन सम्बन्धि कममा कार्यरत कर्मचारीहरुको वृत्ति विकास यसै ऐन बमोजिम नगरपालिकाले निर्णय गरी कार्यन्वयन गर्नेछ। साथै अब उप्रान्त त्यस्ता क्षेत्रमा काम गर्ने जनशक्ति व्यवस्थापन गर्दा प्रचलित ऐन अनुसार व्यक्तिगत करार वा संस्थागत करार मार्फत परिपूर्ति गर्नु पर्नेछ।

परिच्छेद -३  
पदपूर्ति सम्बन्धी व्यवस्था

**८. स्थायी पदपूर्ति :** (१) नगरपालिकामा रिक्त रहेको स्थायी पद पूर्तिका लागि खुल्ला, आन्तरिक प्रतिस्पर्धात्मक परिक्षा, सिमित प्रतियोगितात्मक परिक्षा र कार्य क्षमताको मुल्यांकनको आधारमा बढुवा गरी पद पुर्ति गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साविकको गा.वि.स., नगरपालिका र जि.वि.स.मा काम गरी यस नगरपालिकामा समायोजन भएका कर्मचारी समेत विगत १० वर्षदेखि यो ऐन लागू हुँदाका बखतसम्म एउटै पदमा अविद्धिन रूपमा काम गरेका तथा भद्रपुर नगरपालिकामा कार्यरत अस्थाई, करारको रूपमा कार्य गर्दै आएका नगर प्रहरी, सामाजिक परिचालक, बारुण यन्त्र, स्वास्थ्य सेवा, प्रशासन सेवा तथा प्राविधिक सेवा लगायतका सेवामा कार्यरत कर्मचारीहरुलाई नगरकार्यपालिकाको निर्णय अनुसार सिमित प्रतिश्पर्धात्मक परिक्षाद्वारा स्थायी गर्न सकिनेछ ।

(३) उपदफा (१) र (२) बमोजिम पदपूर्तिका लागि लिईने परिक्षा तथा अन्य कार्यविधि संघिय तथा प्रदेश सरकारबाट निर्माण हुने कानून बमोजिम हुनेछ ।

(४) नगरपालिकामा रिक्त रहेका पद दुई वर्ष भित्र पूर्ति हुन नसकेमा सो पद स्वतः खारेज हुनेछ । तर उक्त दरवन्दीमा अस्थाई, करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको अवस्थामा सो पद खारेज हुने छैन ।

**९. प्रतिशत निर्धारण :** (१) प्रदेश लोकसेवा आयोगले बढुवाद्वारा पदपूर्ति गर्ने प्रयोजनको लागि प्रतिशत निर्धारण गरे अनुसार नगरपालिकामा समान तहका जम्मा रिक्त पद संख्याको आधारमा प्रतिशत निर्धारण गर्नुपर्नेछ

(२) उप दफा(१)बमोजिम प्रतिशत निर्धारण गर्दा शेष बाँकी रहन आउने पद संख्यालाई खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने छ ।

**१०. विज्ञापन प्रकाशित गर्ने तरिका :** (१) नगरपालिकामा रिक्त रहेको पदहरूमा खुल्ला, आन्तरिक प्रतियोगितात्मक परिक्षा, सिमित प्रतियोगितात्मक परिक्षा तथा बढुवा प्रकृयाद्वारा पदपूर्ति गरिनेछ । सो प्रयोजनको लागि विज्ञापन प्रकाशित गर्दा कर्मितमा १५ दिनको म्याद तोकी स्थानीय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी दरखास्त आव्हान गर्नुपर्नेछ ।

(२) उपदफा(१) बमोजिम सूचना प्रकाशन गर्दा उक्त सूचनामा देहायको कुराहरु स्पष्ट रूपमा उल्लेख गरेको हुनुपर्नेछ :-

(क) पदपूर्ति गर्नुपर्ने पदको संख्या, सेवा र तह ।

(ख) आवश्यक न्यूनतम योग्यता र अनुभव ।

(ग) कामको प्रकृति तथा समय ।

(घ) परीक्षाको किसिम र परीक्षा हुने मिति ।

(ङ) उम्मेदवारको नागरीकता र उमेरको हद ।

(च) दरखास्तको नमुना वा दरखास्त फाराम पाइने स्थान ।

(छ) दरखास्त दिने अन्तिम मिति र स्थान ।

(ज) नगरपालिकाको सेवामा कार्यरत (अस्थाई, करार तथा ज्यालादारी समेत) कर्मचारीहरुलाई विशेष ग्राह्यता दिइने भन्ने कुरा ।

(झ) भद्रपुर नगरपालिकामा स्थाई वसोवास भएका नगरवासीहरुलाई विशेष ग्राह्यता दिइने ।

(ञ) पदपूर्तिसँग सम्बन्धित देखिएका अन्य आवश्यक कुराहरु ।

(३) विज्ञापन गरिने पदको लागि उम्मेदवारको दरखास्त फाराम लो.से.आ.ले तोके बमोजिम हुनेछ ।  
**११. प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्दा अपनाउनु पर्ने कार्यविधि :** (१) नगरपालिकामा रिक्त रहेको कुनै पनि पद प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नु पर्दा भद्रपुर नगरपालिकाले देहाय बमोजिम कुनै एक वा एकभन्दा बढी परीक्षा पछ्ती अपनाई पदपूर्ति गर्न सक्नेछ :-

(क) लिखित परीक्षा ।

(ख) अन्तरवार्ता ।

(ग) प्रयोगात्मक परीक्षा ।

(घ) नगरपालिकाले प्रदेश लोक सेवा आयोगको परामर्शमा पदको प्रकृति र उत्तरदायित्वलाई वृष्टिगत गरी निर्धारण गरेका अन्य कुनै परीक्षा प्रणाली ।

(२) उपदफा (१) बमोजिम लिखित परीक्षा, अन्तरवार्ता, प्रयोगात्मक परीक्षा र अन्य परीक्षा प्रणालीको

- १२. नियुक्तिको लागि अयोग्यता:**(१) देहायको व्यक्तिकर्त्ता नगरपालिकाको सेवाको पदमा नियुक्त हुन सक्ने छैनन्।
- (क) अधिकृत स्तरको पदमा २१ वर्ष उमेर पुरा नभएका,
  - (ख) सहायक स्तरको पदमा १८ वर्ष उमेर पुरा नभएका,
  - (ग) महिलाको हकमा ४० वर्ष पुरा भई सकेको र पुरुषको हकमा ३५ वर्ष पुरा भई सकेको।
  - (घ) भविष्यमा नेपाल सरकार वा प्रदेश सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाको नगरपालिकाको सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरीएको।
  - (ङ) गैर नेपाली नागरिक।
  - (च) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको।
  - (२) नगरपालिकाको सेवामा कार्यरत रहेको कर्मचारीको हकमा उपदफा(१) अनुसारको उमेरको हद लाने छैन उप-दफा(१) खण्ड (ङ) बमोजिमको अयोग्यता स्वीकृत दरबन्दीको पदमा करार सेवा लिई काममा लगाउँ समेत लागू हुनेछ। विदेशी नागरिकसंग सेवा करारमा लिनु अधि नेपाल सरकारको पूर्व स्वीकृत लिनुपर्ने।

- १३. कर्मचारीको उमेरको निर्धारण :**(१) कर्मचारी वा निवेदकको उमेर निर्धारण गर्दा निज सेवामा प्रवेश गर्दा पे गरेको शैक्षिक योग्यताको प्रमाणपत्र वा नागरिकताको उमेरमध्ये जुन अधि आउँछ त्यसलाई आधिकारीक उमेर मानिनेछ।
- (२) उप दफा(१) बमोजिमको प्रमाणपत्र नभएमा वा त्यस्तो प्रमाणपत्रमा उमेरको उल्लेख नभएकोमा निज नागरिकताको प्रमाणपत्र तथा नागरिकता प्रमाणपत्रमा उल्लेख भएको उमेरलाई आधिकारीक उमेर मानिनेछ।

- १४. लिखित परीक्षाको नतिजा प्रकाशन :**(१) लिखित परीक्षा समाप्त भएको सामान्यतया एक महिनाभित्र नतिज प्रकाशन गर्नुपर्नेछ।

- १५. अन्तरवार्ता:** लिखित परीक्षाको नतिजा प्रकाशित भएको एक महिनाभित्र अन्तरवार्ता लिनु पर्नेछ। अन्तरवार्ता फाराम भद्रपुर नगरपालिकाले निर्धारण गरे बमोजिम हुनेछ।

- १६. योग्यताक्रम तथा सिफारिस :** प्रदेश लोकसेवा आयोगले तोके बमोजिम हुनेछ।

- १७. निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने :**(१) दफा १६ बमोजिम सिफारिस गरीएका व्यक्तिले स्वीकृत चिकित्सकब प्रमाणीत भएको निरोगिताको प्रमाणपत्र नगरपालिकामा पेश गरेपछि मात्र नगरपालिकाबाट नियुक्तिप्रदान गरिनेछ।

- १८. नियुक्ति दिने अधिकारी:-**(१) प्रदेश लोकसेवा आयोगले सिफारिस गरेको वा नगरपालिकाबाट छनौट भए उम्मेदवारलाई नगरपालिकाको कार्यपालिकाको निर्णयानुसार प्रमुख प्रशासकीय अधिकृतले नियुक्ती दिनेछ नियुक्तिको लागि सिफारिस भएको व्यक्तिलाई सिफारिस भएको मितिले पन्थ दिनभित्र नगरपालिका नियुक्ती पत्र दिने निर्णय गरी सक्नु पर्नेछ।

- (२) उपदफा (१) बमोजिम निर्णय भएको मितिले सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले नियुक्तिप्रदान दिनुपर्नेछ।

- (३) उप दफा (२) बमोजिमको स्यादभित्र नगरपालिकाबाट निर्णय नभएमा सो स्याद नाघेको सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले नियुक्ती दिनु पर्नेछ।

- (४) (५) सेवामा पहिलो पटक नियुक्ती भई आफ्नो कार्यभार सम्हाल्नु अधि प्रत्येक कर्मचारीले तोकिए बमोजि सपथ ग्रहण गर्नु पर्नेछ।

- (६) नगर सभाद्वारा स्वीकृत दरबन्दीको पदमा बाहेक कुनै पनि पदमा नियुक्ती गर्न पाइने छैन।

- १९. नियुक्ती:**(१) रिक्त पदमा सिफारिस भएको व्यक्तिलाई यस ऐन बमोजिम नियुक्ती गर्ने अधिकारीले पदको क विवरण सहित नियुक्ती पत्र दिनुपर्नेछ।

- (२) ३५ दिनसम्म पनि विना सूचना नियुक्तीपत्र लिन नआएमा वा नियुक्तीपत्र लिई विना सूचना १५ दिनस नगरपालिकामा हाजिर हुन नआएमा त्यस्ता उम्मेदवार को नाम योग्यता कमबाट हटाइएको वा नियुक्त रद्द गरीएको सूचना प्रकाशित गरिनेछ।

- (३) उप दफा(२) बमोजिम योग्यताक्रमबाट हटाइएको वा नियुक्ती रद्द गरीएको उम्मेदवारको सद्वा वैकलि सूचीमा रहेको उम्मेदवारलाई योग्यताक्रमानुसार नियुक्त दिनेछ।

- (४) नियुक्तिको लागि सिफारिस भएको पद जुनसुकै व्यहोराबाट एक वर्ष भित्र रिक्त हुन आएमा वैकलि सूचीमा रहेका व्यक्तिलाई योग्यता क्रमानुसार एक वर्ष भित्र नियुक्ती गर्न सकिनेछ।

- प्रियोग संस्कार*
- (५) नगरपालिकामा रिक्त पद तत्कालै पूर्ति गर्नु पर्ने भएको तर स्थायी पदपूर्ति गर्न समयाभाव भएमा बैकल्पिक सूचीमा रहेका व्यक्तिलाई योग्यताक्रमको आधारमा प्रदेश लोकसेवा आयोगको प्रकृया अनुरूप अस्थाई नियुक्ती दिन सकिने छ ।
२०. परीक्षणकाल: (१) नगरपालिकाको कुनै पनि स्थायी पदमा शुरु नियुक्ती दिंदा १ वर्षको परीक्षणकालमा राखी नियुक्ती दिइनेछ । तर महिला कर्मचारीको हकमा भने त्यस्तो परीक्षण कालको अवधि ६ महिनाको मात्र हुनेछ ।
- (२) उपदफा (१) मा जूनसूकै कुरा लेखिएको भए तापनि १ वर्षभन्दा लामो समयदेखि नगरपालिकाको सेवामा कार्यरत कर्मचारीहरुका लागि परीक्षण काल लागु हुने छैन ।
- (३) परीक्षणकालमा रहेको कर्मचारीको काम सन्तोषजनक नभएमा निजलाई नियुक्त गर्ने अधिकारीले परीक्षणकाल समाप्त हुनु अगावै प्रदेश लोकसेवा आयोगको प्रकृया पूरा गरी सेवाबाट हटाउन सक्नेछ ।
२१. आवश्यक न्यूनतम शैक्षिक योग्यता: नगरपालिकामा काम गर्ने कर्मचारीको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता प्रदेश लोक सेवा आयोगले तोके बमोजिम हुनेछ :-

२२. तह समायोजन: : (१) स्थानीय सरकार सञ्चालन ऐन २०७४ र कर्मचारी समायोजन ऐन २०७५ बमोजिम साविकका स्थानीय निकाय (गा.वि.स., नगरपालिका, जि.वि.स.का कर्मचारीहरु ) बाट स्थानीय तहमा समायोजन भएका स्थायी कर्मचारीहरुलाई उल्लेखित ऐन अनुसार वृत्ति विकासको लागि बन्वित भएका कर्मचारीहरुलाई एक पटकका लागि देहाय बमोजिमको तह तथा स्तरबृद्धि गरी समायोजन गरिनेछ ।

हालको तह	सेवा अवधी	शैक्षिक योग्यता	समायोजन हुने तह	कैफियत
सहायक स्तर तृतीय	५ वर्ष	दशौ कक्षा उत्तिण	सहायक स्तर चतुर्थ	
सहायक स्तर चतुर्थ	५ वर्ष	एस.एल.सि वा सो सरह	सहायक स्तर पाँचौ	
सहायक स्तर पाँचौ	५ वर्ष	प्रवीणता प्रमाणपत्र तह वा सो सरह	अधिकृत स्तर छैटौ	
अधिकृत स्तर छैटौ	५ वर्ष	स्नातक तह वा सो सरह	अधिकृतस्तर सातौ	
अधिकृत स्तर सातौ	५ वर्ष	स्नातकोत्तर तह वा सो सरह	अधिकृतस्तर आठौ	
अधिकृतस्तर आठौ र सोभन्दा माथी	५ वर्ष	स्नातकोत्तर तह वा सो सरह	अधिकृतस्तर नवौ र सो भन्दा माथी	

- (१क) उपदफा (१) मा जूनसूकै कुरा लेखिएको भएतापनि अधिकृतस्तर छैटौ तहमा ७ ( सात ) वर्ष वा सो भन्दा बढी सेवा अवधि पुरा गरेका साविकका स्थानीय निकाय (गा.वि.स., नगरपालिका, जि.वि.स.) का स्थायी कर्मचारीहरुलाई एक तह मुनीको शैक्षिक योग्यता भएतापनि सातौ तहमा तह तथा स्तरबृद्धि गरिनेछ ।
- (१ख) उपदफा (१) मा जूनसूकै कुरा लेखिएको भएतापनि महिला,आदिवासी/जनजाती,मधेशी,दलित,अपाङ्ग र पिछडिएको क्षेत्रमा स्थायी बसोवास भएका साविकका स्थानीय निकाय (गा.वि.स., नगरपालिका, जि.वि.स.का स्थायी कर्मचारीहरुले उपदफा (१) मा तोकिएको भन्दा १ वर्ष कम सेवा अवधि पुरा गरेको भएमा तह तथा स्तरबृद्धि गरिनेछ ।
- (२) उपदफा (१) मा जूनसूकै कुरा लेखिएको भएता पनि एकै तहमा ८ (आठ) वर्ष भन्दा बढी निरन्तर रूपमा साविकका स्थानीय निकाय (गा.वि.स., नगरपालिका, जि.वि.स.)मा कार्यरत स्थायी कर्मचारीहरुको एक पटकको लागि तह तथा स्तरबृद्धि गरिनेछ ।
- (३) निलम्बन भएको अवधीभर उपदफा (१),(१क),(१ख) र (२) बमोजिमको सेवा सुविधा पाउने छैन ।
- (४) उपदफा (१),(१क),(१ख) र (२) बमोजिम तह तथा स्तर बृद्धी हुने कर्मचारीका लागि दरबन्धि स्वतः सृजना हुनेछ र निजको तह तथा स्तर बृद्धी भएपछि साविकको पदमा कर्मचारी नियुक्त गरिने छैन तर निजको अवकास भएमा साविक कै पद रिक्त भएको मानिनेछ ।
- (५) उपदफा (१),(१क),(१ख) र (२) बमोजिम तह तथा स्तर बृद्धी हुने कर्मचारीको ज्येष्ठता र तलब भत्ता नियुक्ति भएको मितिदेखि नै कायम हुनेछ तर संगठन संरचना र दरबन्दी पुनरावलोकन नभएसम्म निजले साविक बमोजिमकै कार्य सम्पादन गर्नुपर्नेछ ।
- (६) यस दफा बमोजिमको तह तथा स्तर बृद्धी सम्बन्धि व्यवस्था संघिय तथा प्रदेश सरकारबाट स्थानीय सेवा संचालन सम्बन्धि कानून जारी भएको मितिसम्म लागू हुनेछ । तर यस दफा बमोजिम तह तथा स्तर बृद्धीको अवसर नपाएका साविकका स्थानीय निकाय (गा.वि.स., नगरपालिका, जि.वि.स.) का स्थायी कर्मचारीहरुलाई, यस ऐन बमोजिम सेवा अवधि र शैक्षिक योग्यता पुरेको अवस्थामा यसै दफा बमोजिम एक पटकका लागि तह तथा स्तरबृद्धिको अवसर दिईनेछ ।
- (७) यो ऐन पारित भए पश्चात कार्यपालिकाको निर्णय बमोजिम उपदफा (९) बमोजिमको समितिवाट तह समायोजनका लागि कार्यालयको सूचना पाटीमा सूचना टाँस गरि सम्बन्धित कर्मचारी बाट आवेदन माग गरिनेछ ।
- (८) प्राप्त हुन आएका आवेदन उपर छानविन गरि दावि विरोधका लागि सात दिने सूचना कार्यालयको सूचना पाटीमा टाँस गरिने छ ।

*प्रियोग संस्कार*

(९) उपदफा (१), (१क), (१ख) र (२) बमोजिम तह तथा स्तरबृद्धिका लागि उपदफा (७) बमोजिमको सूचना प्रकाशन तथा उपदफा (८) बमोजिम प्राप्त दरखास्त माथि छानविन र तह स्तरबृद्धिको सिफारिश गर्न देहाय अनुसारको एक समिति रहने छ ।

क. प्रमुख प्रशासकीय अधिकृत

ख. नगर कार्यपालिकाको निर्णय अनुसार कार्यपालिकाको सदस्य एक जना

संयोजक

सदस्य

सदस्य सचिव

ग. प्रशासन शाखाको प्रमुख

(१०) उपदफा (१), (१क), (१ख) र (२) बमोजिम तह वृद्धिका लागि उप दफा (९) बमोजिमको समितिले कार्यपालिकाको बैठकमा स्विकृतिको लागि पेश गर्नु पर्नेछ कार्यपालिकाको निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृतले सात दिन भित्र तह वृद्धी गरि तह समायोजनको पत्र दिनुपर्ने छ ।

(११) श्रेणी विहिन कर्मचारीहरुका हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

(१२) उपदफा (१), (१क), (१ख) र (२) मा उल्लेख भए अनुसारको बढुवा गर्ने प्रयोजनका लागि प्रकासित सूचना बमोजिम तह तथा स्तर वृद्धी हुन नसकेका कर्मचारीहरुलाई प्रोत्साहन गरी २(दुई) ग्रेडसम्म थप गरिनेछ ।

परिच्छेद -४

### बढुवा सम्बन्धी व्यवस्था

२३. **बढुवा:** नगरपालिकाको सेवा भित्रको पदमा कार्यरत स्थानीय तहका कर्मचारीहरुको बढुवा नगरपालिकाले गर्न सक्नेछ ।

२४. **बढुवाको निमित्त सम्भाव्य उम्मेदवारः** कार्यक्षमताको मूल्याङ्कनको आधारमा हुने बढुवाको निमित्त सम्भाव्य उम्मेदवार हुनको लागि निम्न लिखित योग्यता पुगेको हुनु पर्नेछ :-

(क) अधिकृत स्तरको पदको हकमा जुन पदको निमित्त उम्मेदवार हुने हो सोभन्दा एक तह मुनिको पदमा कमितमा ५(पाँच) वर्ष स्थायी सेवा अवधि पूरा गरेको हुनुपर्नेछ ।

(ख) सहायक स्तर पाँचौ तहबाट अधिकृत स्तर छैठौ तहमा उम्मेदवार हुन एक तह मुनिको पदमा ४(चार)वर्ष सेवा अवधि पूरा गरेको हुनु पर्नेछ । सो बाहेक सहायक स्तरका पदमा बढुवा तथा स्तर वृद्धी ३/३ वर्षमा हुनेछ ।

(ग) सहायक स्तर चौथौ तह-खरिदार वा सो सरहको पदमा रिक्त रहेको मध्ये ५० प्रतिशत पदमा सो पदका लागि स्तर तम शैक्षिक योग्यता भएका तथा भद्रपुर नगरपालिकामा १० वर्षसम्म अविछिन्न रूपमा कार्यरत स्थाई वा करार सेवाका कार्यालय सहयोगिहरुवाट मात्र प्रतिस्पर्धा गराई पद पुर्ति गरिनेछ । यस प्रकृयाको शुरुवात संघीय तथा प्रदेश कानून अनुसार गरिनेछ ।

(घ) अस्थाई वा करार सेवाका कर्मचारीहरु सोही पदमा वा नगरपालिकाको नयाँ संगठन संरचनाको समान तहको पदमा स्थायी भएको अवस्थामा निजले कार्य गरेको अस्थाई वा करार अवधिलाई अधिकृत स्तर भए ६६ प्रतिशत र सहायक स्तर भए ७५ प्रतिशत सेवा अवधि बढुवा प्रयोजनको लागि स्थायी अवधि सरह गणना गरिनेछ ।

(ङ) संघीय सरकारले गर्ने कर्मचारी समायोजनको आधारमा नगरपालिकामा कार्यरत स्थानीय तह अन्तर्गतका कर्मचारीहरुको साविक शाखामा जिम्मेवारी बमोजिम तह मिलान गरिनेछ ।

२५. **बढुवाको निमित्त शैक्षिक योग्यता :** कार्यक्षमताको मूल्यांकनद्वारा बढुवा गर्दा जुन पदको लागि बढुवाको निमित्त उम्मेदवार हुने हो सो पदका लागि खुल्ला प्रतियोगिताका लागि चाहिने न्यूनतम शैक्षिक योग्यताभन्दा कमितमा एक तह मुनिको शैक्षिक योग्यता भएको हुन पर्नेछ ।  
स्पष्टिकरण : यस दफाको प्रयोजनको लागि बढुवाद्वारा पदपुर्ति गर्नु पर्दा शैक्षिक योग्यता निर्धारण गर्दा अधिकृत स्तर आठौ र नआँ तहको लागि स्नातकोत्तर वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने । अधिकृत स्तर सातौ तहमा बढुवा हुन स्नातक तह भए पुग्नेछ ।

२६. **बढुवाको आधारः** (१) भद्रपुर नगरपालिकाले नगरपालिकाका कर्मचारीलाई बढुवाको लागि सिफारिस गर्दा देहायको शीर्षकमा निजले प्राप्त गरेको अंकलाई योग गरी हुन आएको अंकको आधारमा योग्यताकम निर्धारण गरी बढुवाको निमित्त सिफारिस गर्नेछ :-

(क) कार्यसम्पादन मूल्याङ्कन बापत -५०

(ख) जेष्ठता बापत -३५

(ग) शैक्षिक योग्यता बापत -१०

प्रमुख  
नगरपालिकाले  
बढुवा सम्बन्धी व्यवस्था

- (घ) सेवाकालिन तालिम बापत (३० दिन भन्दा बढी) - २  
 (२) उप-दफा(१) को खण्ड (क) बमोजिम छुट्याइएको अंकलाई देहाय बमोजम विभाजन गरीएको छ :-  
 (क) सुपरिवेक्षकले दिन सबै अधिकतम अंक - ३३  
 (ख) पुनरावलोकन कर्ताले दिन सबै अधिकतम अंक - १७  
 (इ) उप दफा(१) को खण्ड (ख) बमोजिम छुट्याइएको अंकलाई जेष्ठता बापत प्रतिवर्ष ३ अंकको दरले हाल बहाल रहेको तहमा काम गरेको अनुभवको अंक प्रदान गरिनेछ । यसरी अंक प्रदान गर्दा एक वर्षभन्दा कम अवधिको लागि दामासाहिको हिसावले अंक प्रदान गरिनेछ । असाधारण तथा बेतलवी विदामा बसेको अवधिको अंक प्रदान गरिने छैन ।
- (४) शैक्षिक योग्यता बापत अंक देहाय अनुसार हुनेछ ।  
 न्यूनतम शैक्षिक योग्यतामा  
 प्रथम श्रेणी भए ७  
 दितिय श्रेणी भए ५  
 तृतीय श्रेणी भए ३  
 न्यूनतम भन्दा माथिलो शैक्षिक योग्यता भएमा माथिल्लो शैक्षिक योग्यता बापत  
 प्रथम श्रेणी भए ३  
 दितिय श्रेणी भए २  
 तृतीय श्रेणी भए १
२७. कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा : नगरपालिकाका कर्मचारीको कार्यसम्पादनको मूल्यांकन हिसा गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने कर्मचारीलाई सबै भन्दा पहिले बढुवा गरिनेछ । तर कार्यसम्पादन मूल्यांकन गर्दा समान अंक प्राप्त गर्ने नगरपालिकाका कर्मचारीको हकमा जेष्ठताको आधारमा बढुवा गरिनेछ । त्यस्ता कर्मचारीको जेष्ठता निर्धारण गर्दा देहायको आधारमा गरिनेछ ।
- (क) हाल बहाल रहेको तहको पदमा नियुक्ती वा बढुवा निर्णय भएको मितिको आधारमा ।  
 (ख) खण्ड (क) बमोजिम जेष्ठता नछुट्टिएमा सो भन्दा एक तह मुनिको पदमा नियुक्ती वा बढुवा निर्णय भएको मितिको आधारमा ।  
 (ग) खण्ड (क) र (ख) मा उल्लेखित कुनैपनि आधारबाट जेष्ठता नछुट्टिएमा नगरपालिकाको सिफारिस योग्यताक्रमका आधारमा । तर लोकसेवा आयोग वा तत्कालिन पदपुर्ति समितिबाट खुल्ला प्रतियोगिता बढुवा प्रतियोगिताको एकै मितिमा सिफारिस भएको रहेछ भने खुल्ला प्रतियोगिताबाट सिफारिस भएको कर्मचारीको जेष्ठता कायम गरिनेछ ।  
 (घ) यस सम्बन्धि कुनै द्विविधा भए कार्यपालिकाको निर्णय अन्तिम हुनेछ ।
२८. कार्यसम्पादनको मूल्यांकन :
- (१) नगरपालिकाका कर्मचारीको कार्यसम्पादनको मूल्यांकनको लागि प्रयोग गरिने कार्यसम्पादन मूल्यांकन पाराम प्रदेश लोक सेवा आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।  
 (२) नगरपालिकाका अधिकृत कर्मचारीको कार्यसम्पादनको मूल्यांकनको लागि मूल्यांकन गरिने कर्मचारी भएको मितिमा एक तह माथिको अधिकृत कर्मचारी सुपरिवेक्षक हुनेछ ।  
 (३) नगरपालिकाका सहायक कर्मचारीको कार्यसम्पादनको मूल्यांकनको लागि मूल्यांकन गरिने कर्मचारी नभएको अधिकृत कर्मचारी सम्बन्धित अधिकृत कर्मचारी सुपरिवेक्षक हुनेछ । तर त्यस्ता अधिकृत कर्मचारी नभएको अधिकृत कर्मचारी सम्बन्धित अधिकृत कर्मचारी सुपरिवेक्षक हुनेछ ।  
 (४) कार्यसम्पादन मूल्यांकन गर्दा एउटा आर्थिक वर्षलाई एउटा अवधि मानेर गरिनेछ ।  
 (५) कार्यसम्पादन मूल्यांकनको प्रयोजनको लागि अंक गणना गर्दा बढुवाको लागि संभाव्य उम्मेदवारा पाउने जिति वर्षको कार्यसम्पादन मूल्यांकन फाराम औषतबाट हिसाव गरिनेछ । तर यो ऐन प्रारम्भ भइसकेपछि आवश्यक पर्ने अवधिको कार्यसम्पादन मूल्यांकन पूरा हुन नसकेको अवस्थामा जिति अवधि हुन नसकेको त्यति नै अवधि बराबर साविकको कार्यसम्पादन मूल्यांकनलाई समावेश गरिनेछ ।  
 (६) प्रत्येक कर्मचारीले आफ्नो कार्यसम्पादन मूल्यांकन फाराम आर्थिक वर्ष समाप्त भएको मितिले ७ (८) दिन) भित्र भरी सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।  
 (७) उप दफा (६) बमोजिमको अवधि भित्र आफ्नो कार्यसम्पादन फाराम पेश नगर्ने कर्मचारीलाई निजले प्रगरेको नम्बरबाट २ नम्बर कहा गरिनेछ ।

- (८) नगरपालिकामा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन उपरको सुपरीवेक्षण गर्न संघिय सरकार वा प्रदेश सरकारले तोकेमा सोहि बमोजिम हुने र त्यसरी नतोकिएको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतले गर्नेछ ।
- (९) कुनै कर्मचारी काज, विदा जस्ता कारणले अनुपस्थित रहेको अवधिको कार्यसम्पादन मूल्यांकन गर्दा निज कर्मचारी उपस्थित रहेको अवधिमा गरेको काम कारबाहीलाई आधार मानी गर्नुपर्नेछ । तर विशेष, असाधारण वा वेतलबी विदा वसेको कारणले अनुपस्थित भएकोमा सो अनुपस्थित अवधिको कार्य सम्पादन मूल्याङ्कन वापतको अंक गणना गर्दा यसरी विशेष असाधारण वा वेतलबी विदा वस्तु अधिको कार्यसम्पादन मूल्यांकनलाई आधार मानी त्यस्तो विदा वसेको अवधिको अंक कट्टा गरी बाँकी अंक मात्र त्यस वर्षको कार्य सम्पादन मूल्याङ्कन वापत प्रदान गरिनेछ ।
- (१०) सुपरीवेक्षक र पुनरावलोकन कर्ताले गरेको मूल्यांकन गोप्य रहनेछ ।
- (११) कर्मचारीको कार्यसम्पादन मूल्यांकन फारामको एक प्रति प्रदेश लोक सेवा आयोग र एकप्रति कर्मचारी प्रशासन शाखामा रहनेछ । समायोजनमा परी आएका कर्मचारीहरुको का.स.म. साविक कार्यालयले पेश गर्न नसकेमा नगरपालिकाले औसत मूल्याङ्कन गरी दिनु पर्नेछ ।
- (१२) कार्य सम्पादन मूल्यांकन फारामको ढाँचा तोकिए बमोजिम हुनेछ ।
२९. बढुवाको लागि सूचना: बढुवा सम्बन्धी कारबाही प्रारम्भ गर्नु अवि नगरपालिकाले गरेको व्यवस्था बमोजिम बढुवा हुने पद, सेवा, समूह, उपसमूह, पदसंख्या र अन्य आवश्यक देखिएका कुराहरु खुलाई सम्बन्धित सबैको जानकारीको लागि स्थानीय स्तरको पत्रिकामा १५ दिने सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेछ ।
३०. बढुवाको लागि दरखास्त : (१) दफा २९ बमोजिम सूचना प्रकाशित भएपछि उक्त सूचनामा तोकिएको म्याद भित्र बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने कर्मचारीले दरखास्त फाराम पेश गर्नुपर्नेछ । तोकिएको म्याद भित्र फाराम पेश नगरेमा बढुवामा समावेश हुने छैन ।
- (२) बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने कर्मचारीले पेश गर्नुपर्ने दरखास्त फारम लोकसेवा आयोगले तोके बमोजिम हुनेछ ।
३१. बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने: देहायको अवधिभर कुनै पनि कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाउने छैन :
- (क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर ।
- (ख) बढुवा रोक्का भएकोमा बढुवा रोक्का भएको अवधिभर ।
- (ग) तलब बृद्धि रोक्का भएकोमा सो बृद्धि रोक्का भएको अवधिभर ।
३२. बढुवाको सिफारिस: बढुवाको लागि सम्भाव्य उम्मेदवारहरु मध्येबाट कार्य सम्पादन मूल्यांकन, शैक्षिक योग्यता तालिम र जेष्ठता वापत प्राप्त गरेको अंकको आधारमा बढी अंक प्राप्त गर्ने कर्मचारीलाई नगरपालिकाले योग्यताक्रम अनुसार बढुवाको लागि सिफारिस गर्नेछ । बढुवा वापतको अंक बराबर हुन गएमा निम्न अनुसारको जेष्ठता क्रमलाई आधार मानी सिफारिस गर्नु पर्नेछ :-
- (क) हाल वहाल रहेको तहको पदमा नियुक्ती वा बढुवा गर्दा निर्णय भएको मितिको आधारमा ।
- (ख) खण्ड (क) बमोजिम जेष्ठता नछुट्टिएमा सो भन्दा १ तह मुनीको पदमा नियुक्ति वा बढुवा निर्णय भएको मितिको आधारमा ।
- (ग) खण्ड (क) र (ख) मा उल्लेखित कुनै पनि आधारबाट जेष्ठता नछुट्टिएमा तत्कालको पदपुर्ति समितिको सिफारिसको योग्यता क्रमको आधारमा ।
३३. बढुवा नामावली प्रकाशन : (१) बढुवा समितिको सचिवालयले बढुवाको लागि सिफारिस गरेको कर्मचारीको नामावली सार्वजनिक रूपमा प्रकाशित गर्नेछ । यसरी नामावली प्रकासित गर्दा कर्मचारीले पाएको अङ्ग समेत खुलाउनु पर्नेछ ।
- (२) बढुवाको नामावली प्रकाशन भएपछि कुनै उम्मेदवारले आफूले पाएको सबै आधारहरुको अंक हेर्न चाहेमा नगरपालिकामा निवेदन दिई हेर्न सक्नेछ ।
३४. बढुवाको उजुरी र पुनरावेदन : (१) दफा ३३ बमोजिम सिफारिस भएको बढुवा नामावलीको सूचीमा नाम समावेश भएका वा नभएका कर्मचारीले सो बढुवाको निर्णयमा चित नवुभित उजुरी दिन चाहेमा बढुवा नामावली प्रकाशित भएको मितिले ३५ दिन भित्र न.पा. समक्ष पुनरावेदन गर्न सक्नेछ । पुनरावेदन सुन्ने अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।
- (२) उपदफा(१) बमोजिम पर्न आएको उजुरी टुङ्गो लागेपछि पहिले प्रकाशित बढुवा सिफारिस नामावलीमा संशोधन गर्नुपर्ने भएमा सोहि अनुसारको सूचना प्रकाशित गर्नु पर्नेछ । यस अनुसार सूचना प्रकासित

- मितिले बढीमा १५ दिन भित्र बढुवा समितिको सचिवालयले सोही अनुसारको संशोधित नामावली प्रकाशित गर्नुपर्नेछ ।
- ३५. बढुवाको मिति र नियुक्ती:** (१) दफा ३३ बमोजिम बढुवा नामावली प्रकाशन भएपछि उक्त बढुवा सिफारिसमाथि उजुरी नपरेमा सो नामावली प्रकाशित भएको मितिले ३६ औं दिनको मितिबाट बढुवा हुने तहको जेष्ठता कायम हुने गरी नियुक्ती दिनु पर्नेछ ।
- (२) बढुवा सिफारिस उपर दफा ३३ उप दफा (१) बमोजिम उजुरी परेमा देहाय अनुसार जेष्ठता मिति कायम गरी नियुक्ती दिनुपर्नेछ ।
- (क) दफा ३३ को उप-दफा (२) बमोजिम प्रकाशित नामावली संशोधन भएमा संशोधित नामावली प्रकाशित भएको मिति देखि र,
- (ख) उजुरी खारेज भएमा वा पहिलेकै बढुवा सिफारिस नै कायम भएमा उप-दफा (१) अनुसार नै हुनेछ ।
- (ग) बढुवा सम्बन्धि अन्य व्यवस्था नगरपालिकाले तोके बमोजिम हुनेछ ।

### परिच्छेद-५ विदा

- ३६. विदाको किसिम :** भद्रपुर नगरपालिकाका कर्मचारीहरुले देहायका विदाहरु तोकिए बमोजिम पाउनेछन् :
- (क) सार्वजनिक विदा : नेपाल अधिराज्यभरीका सरकारी कार्यालय विदा हुने भनी नेपाल सरकार, प्रदेश सरकार तथा नगरपालिकाले तोकेको विदाको दिन नगरपालिकाको कार्यालय बन्द हुनेछ र कर्मचारीले विदा पाउनेछन् ।
- (ख) भैपरी आउने विदा : (१) कर्मचारीले प्रत्येक महिनाको आधा दिनको दरले प्रत्येक वर्ष ६ दिन भैपरी आउने विदा पाउन सक्नेछन् ।
- (१) भैपरी आउने विदा सञ्चय गरी अर्को वर्षमा लिन पाइने छैन ।
- (२) भैपरी आउने विदा आधा दिनका हिसावले पनि लिन सक्नेछ ।
- (३) भैपरी आउने विदामा बसेको कर्मचारीले पूरा तलब भत्ता पाउनेछ ।
- (४) भैपरी आउने विदा साधरणतया १ पटकमा ३ दिनमा नवढाई लिन पाउनेछ ।
- (५) पर्व विदा : (१) कर्मचारीले प्रत्येक वर्ष ६ दिन पर्व विदा पाउनेछ ।
- (२) पर्व विदा अर्को वर्षको लागि संचित हुने छैन ।
- (३) यो विदामा बस्ने कर्मचारीले पूरा तलब भत्ता पाउनेछन् ।
- (४) घर विदा : (१) कर्मचारीले काम गरेको अवधिको १२ दिनको १ दिनका दरले घर विदा पाउनेछ ।
- (२) अध्यायन विदा र असाधारण विदामा बसेको कर्मचारीले घरविदा पाउने छैन ।
- (३) सट्टा विदा : (१) भद्रपुर नगरपालिकाका संचार, फोहरमैला, नगरप्रहरी, वारुणयन्त्र र अन्य अत्यावश्यकीय कामको लागि सार्वजनिक विदाको दिनमा खटाईएका कर्मचारीलाई नगरपालिकाले सट्टा विदा दिन सक्नेछ ।
- (४) विदाको दिन समेत अत्यावश्यक काम गरेको र सट्टा विदा नलिने कर्मचारीहरुलाई उक्त काम गरेको दिनको खाईपाइ आएको तलबको आधारमा अतिरिक्त भत्ता उपलब्ध गराईनेछ ।
- (५) अत्यावश्यकिय कामका कर्मचारीले हड्डाल, तालाबन्दी गर्न पाइने छैन ।
- स्पष्टिकरण :** घर विदा, पर्व विदा र भैपरी आउने विदाको प्रयोजनको लागि काम गरेको अवधि भन्नार भैपरी आउने विदा, सट्टा विदा, विरामी विदा, प्रसुती विदा, क्रिया विदा र सार्वजनिक विदाको दिनलाई समेत जनाउनेछ ।
- (६) घर विदा बढीमा १८० दिनसम्म संचित गरी राख्न सकिनेछ ।
- (७) कुनै कर्मचारी जुनसुकै व्यहोराले नगरपालिकाको सेवाबाट अवकाश भए तापनि निजको सचित रहेजिर घरविदा वापत निजले त्यसरी अवकाश पाउँदाको अवस्थामा खाईपाइ आएको तलबको हिसावले हुन आउने जति रकम एकमुष्ट पाउनेछ ।
- (८) घर विदामा बस्ने कर्मचारीले निजसंग सम्पर्क राख्न सकिने गरी आफ्नो ठेगानाको जानकारी दिनु पर्नेछ ।
- (९) घर विदामा बस्ने कर्मचारीलाई नगरको काममा चाहिएमा जुनसुकै व्यक्त काममा बोलाउन सकिनेछ ।
- स्पष्टिकरण :** यस उपदफा बमोजिमसंचित घर विदा वापत पाउने तलबको गणना गर्ने प्रयोजनको लाई तीस दिनको एक महिना मानिनेछ । यो विदा नगरपालिकाको स्विकृत दरवन्दीमा कार्यरत प्रत्येक कर्मचारीले पाउनेछ ।

- (च) विरामी विदा : (१) कर्मचारीले प्रत्येक महिना एक दिनका दरले एक वर्षमा बाहु दिन विरामी विदा पाउने छ। कुनै कर्मचारी अशक्त विरामी भई संचित विरामी विदाले नपुग्ने भएमा निजलाई बढीमा बाट दिनसम्मको पेशकी विरामी विदा दिन सकिने छ, तर अध्ययन विदा र असाधारण विदा लिई बसेके अवधिको भने विरामी विदा पाउने छैन।
- (२) सात दिन वा सो भन्दा बढी अवधिको विरामी विदामाग गर्ने कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाण पत्रपेश गर्नु पर्नेछ। त्यस्तो प्रमाणपत्र पेश गर्न साधारणतया सम्भव नहुने कुरा विदा स्वीकृत गर्न अधिकारीलाई लागेमा त्यस्तो प्रमाणपत्र पेश नगरे तापनि निजले सो व्यहोरा जनाई विरामी विदा स्वीकृत गर्न सक्नेछ।
- (३) कुनै कर्मचारी जुनसुकै व्यहोराले नगरपालिकाको सेवाबाट अलग भए तापनि निजको संचित रहे जस्ति विरामी विदा बापत निजले त्यसरी अवकास पाउँदाको अवस्थामा खाईपाई आएको तलबको हिसाबले हुन आउने जस्ति रकम एकमुष्ट पाउनेछ। निजको मृत्यु भएमा सो रकम निजले इच्छाएको व्यक्तिलाई : इच्छाएको व्यक्ति पनि नभएमा नजिकको हकवालालाई दिइने छ।
- (४) कुनै कर्मचारीलाई कुनै ठूलो वा कडा रोग लागि निजको संचित विरामी विदा र घर विदा बाँकी नभएम स्वीकृत चिकित्सकको सिफारिसमा बढीमा ६० दिनसम्म थप विरामी विदा पेशकीका रूपमा दिन सकिनेछ। यस्तो विदा विरामी विदा लिने कर्मचारीका पछि पाक्ने घर विदा र विरामी विदाबाट कट्टा गरिनेछ।
- (५) विरामी विदामा बस्ने कर्मचारीले पूरा तलब भत्ता पाउने छ।  
स्पष्टिकरण : यस उपदफा बमोजिम संचित विरामी विदाको गणना गर्ने प्रयोजनको लागि तीस दिनको एक महिना मानिनेछ। यो विदा नगरपालिकाको स्विकृत दरवन्दीमा कार्यरत प्रत्येक कर्मचारीले पाउनेछ।
- (६) किरिया विदा : (१) कुनै कर्मचारी आफै क्रिया बस्नु परेमा कुल धर्म हेरी बढीमा १५ (पन्थ दिन सम्म क्रिया विदा लिन पाउनेछ। क्रिया विदा बस्ने कर्मचारीले पूरा तलबपाउने छ। महिला कर्मचारीको हकम निजको पतिकिरिया बस्नु परेमा निजलाई पनि त्यति नै दिन किरिया विदा दिइने छ।
- (७) किरिया विदामा बसेका कर्मचारीले पूरा तलब भत्ता पाउनेछ।
- (८) प्रसूति विदा : (१) कुनै महिला कर्मचारी सुत्केरी हुने भएमा सुत्केरीको अघि पछि गरी ९८ दिनको प्रसुति विदा पाउनेछ। तर प्रसूती विदा सेवा अवधि भरमा २ पटकभन्दा बढी दिइने छैन। प्रसूती विदा बस्ने कर्मचारीले पूरा तलब पाउने छ। कुनै पुरुष कर्मचारीको पत्नी सुत्केरी भएमा पुरुष कर्मचारीले पनि १५ दिन सुत्केरी स्याहार विदा पाउने छ। प्रसूती विदा बस्ने कर्मचारीले पूरा तलब पाउने छ।
- (९) अध्ययन विदा : (१) नगरपालिकाले मनोनयन गरेको विषयमा वा खुल्ला प्रतियोगितामा छानिएता पनि नगरपालिकालाई उपयोगी भनि ठहराएको विषयमा अध्ययन गर्न जाने कर्मचारीले अध्ययन विदा पाउने सक्नेछ।
- (१०) अध्ययन विदा सम्पूर्ण नोकरी अवधिमा तीन वर्ष सम्मदिन सकिने छ।
- (११) नगरले आवश्यक र उपयुक्त सम्भोमा कार्यपालिकाको स्वीकृती लिई थप २(दुई) वर्ष सम्म थप गर्न सक्नेछ।
- (१२) तीन वर्षको स्थायी सेवा अवधि पूरा नगरी अध्ययन विदा दिइने छैन।
- (१३) भद्रपुर नगरपालिकामा अस्थायी वा करार सेवामा कार्यरत कर्मचारी स्थायी भएमा उक्त सेवा अवधिको ७५ प्रतिशत् सेवा अवधि अध्ययन विदा प्रयोजनको लागि गणना गरिनेछ।
- (१४) सेवा कवुलियत : अध्ययन, तालिम वा प्रशिक्षण विदामा बस्ने कर्मचारीले ५ वर्ष को अवधिसम्म नगरके सेवा गर्नुपर्नेछ। सो बमोजिम सेवा नगरेमा निजले पाउने तलब फिर्ता गर्ने सेवा कवुलियत गराइनेछ।
- (१५) नगर कार्यपालिकाले कर्मचारीहरुको असाधारण विदा स्वीकृत तथा रेकर्ड राख्न लगाउनु पर्नेछ।
- (१६) अन्य कर्मचारीहरुको विदा :- नगरपालिकामा कार्यरत सेवा करार, अस्थायी तथा मासिक ज्यालादारीक कर्मचारीहरुको विदा सम्बन्धमा निजहरुसँग भएको सम्भौता तथा नेपाल सरकारको निर्णय अनुसार हुनेछ।
३७. विदामा बस्दाको अवस्थामा पाउने तलब भत्ता: भैपरी आउने विदा, घर विदा, विरामी विदा, क्रिया विदा प्रसूति विदा र तलबी अध्ययन विदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ।
३८. विदा नलिई गयल हुने कर्मचारी उपर कारबाही गर्न सकिने:
- (१) यस ऐन बमोजिम पाउने कुनै विदा स्वीकृतगराई कुनै कर्मचारी आफ्नो कार्यालयबाट गयल हुनु हुँदैन।
- (२) उपदफा (१) उलंधन गर्ने कर्मचारीलाई गयल गरी सो वापत तलब भत्ता कट्टा गर्न सकिनेछ।

(३) उप दफा(२) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै अपरभट काम परी विदा स्वीकृत नहुँदै विद बसेपछि सो गयल भएको अवधिको निमित्त विदाको निवेदनपेश गरेकोमा र सो स्वीकृत भएमा यो उ दफाको उल्लंघन गरेको मानिने छैन ।

(४) विदा सहुलियत मानिने: विदा अधिकारको कुरा होईन, सहुलियत मात्र हो ।

(५) विदा स्वीकृति गर्ने अधिकारी :देहायको कर्मचारीको विदा देहायको अधिकारीले स्वीकृति गर्न सक्नेछ

(६) प्रमुख प्रशासकीय अधिकृतको लागि नगर प्रमुख

(७) शाखा प्रमुखका लागि प्रमुख प्रशासकीय अधिकृत

(८) शाखा प्रमुख वा अधिकृत स्तरका कर्मचारीको लागि प्रमुख प्रशासकीय अधिकृत

(९) सहायक स्तरका कर्मचारीका लागि शाखा प्रमुख

(१०) वडा सचिवका लागि प्रमुख प्रशासकीय अधिकृत

(११) वडाका अन्य कर्मचारीका लागि वडा सचिव

(१२) आयोजना वा परियोजना प्रमुखको लागि प्रमुख प्रशासकीय अधिकृत

(१३) आयोजना वा परियोजनामा कार्यरत अन्य कर्मचारीहरुको लागि सम्बन्धित आयोजना वा परियोजना प्रमुख विषयगत शाखा प्रमुखका लागि प्रमुख प्रशासकीय अधिकृत

(१४) विषयगत शाखाका अन्य कर्मचारीका लागि प्रमुख प्रशासकीय अधिकृत

(१५) अध्ययन र असाधारण विदा नगर कार्यपालिकाको स्वीकृति लिइ दिन सक्नेछ ।

(१६) विदा माग गर्ने कार्यविधि: (१) यस ऐन बमोजिमको कुनै विदा माग गर्ने कर्मचारीले विदा बस्नु परेको कारण विदाको अवधि खोली आफ्नोकार्यालय रहेको इलाका छोडी अन्यत्र जानु पर्ने भएमा सो समेत खुला निवेदन पेश गर्नुपर्नेछ ।

(१७) उप दफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि भैपरी आउने विदाको हकमा भने विदा स्वीकृत ग अधिकारीले मौखिक अनुरोधको आधारमा पनि त्यस्तो विदाको स्वीकृति दिन सक्नेछ ।

(१८) अध्ययन विदाको लागि दरखास्त दिंदा अध्ययन गर्न खोजेको विषय अध्ययन गर्न जाने मुलुक, शिक्षा सत्या र सम्बन्धित अन्य कुनै कुरा भए सो सबै खुलाउनु पर्नेछ ।

(१९) देहायका कुरामा विदा दिने अधिकारीलाई चित बुझेमा विदा माग गरेको मिति भन्दाअगाडी देखि बसेक विदा समर्थन गर्ने गरी निजको विदा स्वीकृत गर्न सक्नेछ :-

(२०) पूर्व स्वीकृति लिन सम्भव नहुने अवस्थामा परेको भएमा,

(२१) पूर्व स्वीकृति लिनको निमित्त यथासक्य प्रयत्न गर्दा पनि पूर्व स्वीकृति लिन नसकेको भएमा ।

(२२) भैपरी आउने विदा बाहेक अन्य कुनै प्रकारका विदा लिई बसेको कर्मचारीले सो विदा भक्तान हुँद सार्वजनिक विदा पर्ने गएमा र सार्वजनिक विदा पछि नगरपालिकामा हाजिर नभएमा सो सार्वजनिक विदाको अवधि पनि निज कर्मचारीले लिइरहेको प्रकारको विदा वा सो बाँकी नभएमा लिन पाइने अरु विद बसेको मनिनेछ ।

(२३) इलाका छोड्नु पर्दा सूचना गर्नुपर्ने : कुनै किसिमको विदा लिई बसेको कर्मचारी सो विदाको अवधिमा कुनै काम विशेषले आफ्नो घर वा कार्यालय रहेको इलाका छोडी अन्यत्र जानु पर्ने भएमा र विदा लिंदा त्यसर इलाका छोड्ने कुरा नखुलाएको भए त्यसरी जानु परेको कारण र सम्भव भए त्यसरी जाने ठाउँको आफ्न ठेगाना र सम्पर्क नम्बर समेत लेखि सकभर त्यस्तो ठाउँका लागि प्रस्थान गर्नु अघि त्यस्तो अग्रिम सूचन गर्न नसकेमा प्रस्थान गरेपछि सकभर छिटो सो कुरा आफ्नो कार्यालयमा सूचित गर्नुपर्छ ।

(२४) विदा भुक्तानी नहुँदै हाजिर हुन सकिने: (१) कुनै कर्मचारीले स्वीकृत गराएको विदा स्वीकृत भएको अवधि भुक्तानी नहुँदै कार्यालयमा हाजिर हुन चाहेमा निजलाई हाजिर गराई काम लगाउनु पर्दछ ।

(२५) घर विदा लिई बसेको कर्मचारीलाई निजको विदा भुक्तान नहुँदै काममा फिर्ता बोलाउनुपर्ने विशेष अवस्थ परेमा विदा स्वीकृत गर्ने अधिकारीले त्यस्तो विदा भुक्तानी नहुँदै जुनसुकै बखत पनि फिर्ता बोलाउनु सक्नेछ र त्यसरी फिर्ता बोलाइएको खण्डमा काममा हाजिर हुन आउनु सम्बन्धित कर्मचारीको कर्तव हुनेछ ।

(२६) विदाको अभिलेख: सबै कर्मचारीको विदाको अभिलेख राख्ने जिम्मेवारी नगरको सम्बन्धित शाखा वा विभागब हुनेछ । प्रत्येक कर्मचारीको घरविदा १८० दिनसम्म र विरामी विदा खर्च नभए जती संचित हुनेछ उत्स राखिएको विदाको रकम कर्मचारी सेवावाट अलग भएपछि निजले फिर्ता पाउनेछ ।

(२७) कार्य समय: (१) नगरपालिकाको कार्यालयको कार्यालय समय नगर कार्यपालिकाले तोके बमोजिमहुनेछ

  
**परिच्छेद-६**  
**कर्मचारीको पदाधिकार**

**४६. कर्मचारीको पदाधिकार :** (१) नगरपालिकाको तोकिएको स्थायी पदमा एक जना भन्दा बढी व्यक्तिलाई स्थायी नियुक्ती गरिने छैन ।

(२) कुनै पनि व्यक्तिलाई एक भन्दा बढी पदमा स्थायी नियुक्ती गरिने छैन ।

(३) कुनै पनि कर्मचारीको पदाधिकार रहेको स्थायी पदमा अर्को व्यक्तिलाई स्थायी नियुक्ति गरिने छैन ।

**४७. पदाधिकार :** यो ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै पदमा स्थायी नियुक्ती गरीएका कर्मचारीले त्यस पदको पदाधिकार राख्दछ र त्यस अधि कुनै पदमा निजको पदाधिकार रहेको भए सो समाप्त हुनेछ ।

**४८. पदाधिकार कायम रहने :** यस ऐन बमोजिम कुनै पनि कर्मचारीको पदाधिकार स्थगन वा खारेज नभएसम्म निम्न लिखित अवस्थामा निजले पदमाथिको पदाधिकार कायम रहनेछ :-

(१) त्यस पदमा कामकाज गरी रहँदा सम्म,

(२) अर्को पदमा सरुवा भई कार्यभार सम्हालन पाउने म्याद सम्म,

(३) विदामा बसेको बखत,

(४) निलम्बनमा रहेको बखत,

(५) अन्य पदमा सरुवा भएमा निजको साविकको पदाधिकार स्थगन हुनेछ ।

**४९. पदाधिकार स्थगन वा खारेज :** (१) नगरपालिकाको स्विकृत दरवन्दीमा रहेका कर्मचारी अस्थायी रूपमा कुनै

उप दफा(१) बमोजिम स्थगन भएको पदमा अन्य कुनै व्यक्तिलाई पदाधिकार भएको व्यक्ति फर्की हाजिर नभए सम्मको लागि विशेष पद शृजना गरी नियुक्ती गर्न सकिनेछ ।  
 (२) कुनै कर्मचारी कुनै कारणवस नगरपालिकाको सेवाबाट अवकाश भएमा वा हटाइएमा वा वर्खास्त भएमा वा पद सहितको दरवन्दी खारेज गरीएमा त्यस्ता कर्मचारीको पदाधिकार स्वत : खारेज हुनेछ । तर नगरपालिकामा कार्यरत अस्थाई करार तथा ज्यालादारीको पेशागत सूरक्षामा असर पर्ने गरी कुनै पनि दरवन्दी खारेज गरिने छैन ।

**५०. कायम मुकायम :** (१) नगरपालिकाको कुनै पनि पदमा कायम मुकायम मुकरर गरिने छैन । तर विभागीय प्रमुख पन्थ दिनभन्दा बढी समयसम्म विदामा बसेमा वा कानूनी कारबाहीमा परेमा सो पदमा तत्काल जेष्ठतम, योग्यतम कर्मचारीलाई कायम मुकायम मुकरर गर्न सकिनेछ ।

(२) उपदफा (१) विपरीत कुनै पनि कर्मचारीलाई कायम मुकायम मुकरर गरेमा निजले सो पदमा रहँदा खाईपाई आएको तलब, भत्ता र अन्य सुविधा बापतको रकम कायममुकायम गर्ने पदाधिकारीबाट सरकारी बांकी सरह असुल उपर गरिनेछ ।

**५१. निमित्त भई काम गर्ने :** विभागीय प्रमुख र शाखा प्रमुख कुनै कारणले थोरै अवधिको लागि अनुपस्थित भएमा जेष्ठतम कर्मचारीले निमित्त भई काम गर्ने छ ।

**५२. कामय मुकायम वा निमित्त भई काम गर्दाको उत्तरदायित्वः-** कायम मुकायम वा निमित्त भई गरेको सम्पूर्ण काम कारबाहीको उत्तरदायित्व कायम मुकायम वा निमित्त भई काम गर्ने कर्मचारी कै हुनेछ ।

**५३. काम गरेको तलब भत्ता पाउने:** कुनै पदमा कायम मुकायम भई वा पन्थ दिनभन्दा बढी अवधि निमित्त भई काम गरेकोमा त्यसरी काम गर्ने कर्मचारीले जुन पदमा निमित्त वा कायम मुकायम मुकरर भएको छ सोही पदको तलब, भत्ता काम गरेको मितिदेखि पाउनेछ । तर कायम मुकायम वा निमित्त भई काम गर्दा पाइने तलब भत्ता एकतह भन्दामाथिको तलब भत्ता भन्दा बढी हुने छैन ।

- ४४. सेवाको सुरक्षा :** १. देहायका कर्मचारी बाहेक अन्य कुनै पनि कर्मचारीहरूलाई सफाईको सबुत दिने, मनासिव माफिकको मौका नदिई नगरपालिकाको सेवाबाट हटाईने वा बर्खास्त गरिने छैन ।  
 (क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरएको ।  
 (ख) अस्थायी, करार, ज्यालादारी, पदमा बहाल रहेकोमा सो म्याद सकिई उक्त दरवन्दि खारेज भएको ।  
 (ग) कुनै कारणवस भागी पत्ता नलागेको वा सम्पर्क स्थापित गर्न सम्भव नभएको पर्याप्त आधार भएको ।  
 (घ) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि नगरपालिकाको स्विकृत दरवन्दिको पदमा कार्यरत अस्थाई, करार तथा ज्यालादारी कर्मचारीको पेशागत सुरक्षा सुनिश्चित गरिनेछ ।
- ४५. कर्मचारीको बचाउ :** १. नगरपालिकाको कर्मचारीले आफ्नो ओहदाको कर्तव्य पालन सम्भवी गरेको कुनै कामको सम्बन्धमा यस ऐन बमोजिमको रीत नपुऱ्याई मुद्दा चलन सक्ने छैन ।  
 २. उपदफा (१) बमोजिम कुनै कर्मचारी उपर मुद्दा चलाउनको लागि फौजदारी अभियोगको हकमा नगर प्रमुखलाई जानकारी दिएको हुनु पर्नेछ र देवानी मुद्दाको हकमा देहाय बमोजिम हुनु पर्नेछ  
 (क) मुद्दा चलाउनु पर्ने कारण तथा वादीको र निजको वारेस भएमा त्यस्तो वारेसको नाम र ठेगाना खोली लिखित सूचना कार्यकारी अधिकृतलाई र सम्बन्धित कर्मचारीलाई बुझाएको वा हुलाकद्वारा रजिष्ट्री गरी पठाएको र त्यसको १ (एक) प्रति नक्कल भद्रपुर नगर सभामा पेश भएको २(दुई) महिना नाघेको ।  
 (ख) मुद्दा चलाउने कारण भएको ८(आठ) महिना भित्र मुद्दा दायर गरीसकेको ।  
 ३. नगरपालिकाका कुनै कर्मचारी बहाल छद्दां आफ्नो ओहदाको कर्तव्य पालनको सिलसिलामा गरेको कामको सम्बन्धमा बहाल टुटी सकेपछि पनि नगरपालिकाको पूर्व स्वीकृत नलिई निज उपर देवानी मुद्दा चलन सक्ने छैन ।  
 ४. उपदफा(३) बमोजिम मुद्दा चलाउन नगरपालिकाको परिषद्ले स्वीकृती दिएमा निजको प्रतिरक्षा नगरपालिकाले नै गर्ने छ ।
- ४६. सेवा सर्तको सुरक्षा:** नगरपालिकाका कर्मचारीलाई निजको नियुक्ती हुँदा तत्काल लागु रहेको तलब भत्ता उपदान, निवृत्तिभरण, अन्य सुविधा सम्बन्धी सेवाका सर्तहरूमा निजको स्वीकृत वेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिने छैन र पछि हुने संशोधनले त्यस्तो संशोधन हुनु अगावै बहाल रहेको कुनै कर्मचारीलाई उपयुक्त सेवाका सर्तहरूमा कुनै प्रकारले प्रतिकूल असर पर्ने भएमा त्यस्तो संशोधित व्यवस्था बमोजिम गर्न भञ्जुर गरेको लिखित स्वीकृती नभई त्यस्तो व्यवस्था निजको हकमा लागु हुने छैन ।

### परिच्छेद -८

#### तलब भत्ता तथा अन्य सुविधा

- ४७. तलब स्केल :** नगरपालिकाका कर्मचारीले पाउने तलब स्केल नेपाल सरकारको समान तहका निजामती कर्मचारीले पाउने तलब भन्दा कम हुने छैन । नगरपालिकाका कर्मचारीहरूलाई प्रोत्साहन स्वरूप समय समयमा नगर सभाले अन्य सुविधा तथा भत्ता उपलब्ध गराउन सक्नेछ ।
- ४८. काम गरेका मितिदेखि तलब भत्ता पाउने :** (१) नगरपालिकाका प्रत्येक कर्मचारीले नगरपालिकामा हाजिर भई काम गरेको मितिदेखि तलब भत्ता पाउनेछ ।  
 (२) उपदफा(१) बमोजिम नगरपालिकाका कर्मचारीले पाउने तलब स्केलमा आवश्यकतानुसार प्रदेश सरकारले समय समयमा परिवर्तन गर्न सक्नेछ ।  
 (३) कुनै कर्मचारीले नगरपालिकामा काम गरी पकाएको तलब भत्ता निज जुनसुकै व्यहोराबाट सेवाबाट मुक्त भएपनि पाउनेछ । तर, नगरपालिकाले निजसँग कुनै रकम असूल उपर गर्नुपर्ने भएमा निजले पाउने तलब भत्ताको रकमबाट वा अरु श्रोतबाट सो बाँकी रकम असूल उपर गर्न सकिनेछ ।  
 (४) सामान्यता प्रत्येक महिनाको तलबभत्ता सो महिना भुक्तानी भएपछि दिइनेछ ।
- ४९. वार्षिक तलब बृद्धि (ग्रेड):** (१) नयाँ नियुक्ती हुने स्थायी कर्मचारीले कार्यालयमा हाजिर भई काम गरेको र बढुवा हुने कर्मचारीले बढुवाको अन्तिम नामावली प्रकाशित भएको मितिले एकवर्षको सेवा अवधि पूरा गरी सकेपछि नेपाल सरकारले तोके बमोजिम तलब बृद्धि ग्रेड पाउनेछ ।  
 (२) कुनै कर्मचारीको तलब बृद्धि रोकका भएमा सो रोकका भएको अवधि समाप्त भएपछि त्यसरी तलब बृद्धि रोकका भएको अवधि कटाई बाँकी अवधिको हिसाब गरी तलब बृद्धि (ग्रेड) प्रदान गरिनेछ ।

(४) उपचार खर्चः (क) भद्रपुर नगर नगरपालिकाको कर्मचारीहरुले सेवा अवधिभरमा अधिकृत तहको सेवा अवधिमा १२ महिनाको खाईपाई आएको तलबले उपचार खर्च पाउने ।

(ख) सहायक स्तरको भए १८ महिनाको खाईपाई आएको तलबले उपचार खर्च पाउने ।

(ग) निवृत्तिभरण तथा उपदान पाउने गरी सेवाबाट अलग भएको कर्मचारीले उपचार खर्च बापत पाउने रकममा २० बर्ष २५ बर्ष वा सो भन्दा बढी सेवा अवधि भएको कर्मचारीले १०, १५ र २० प्रतिशत थप गरी हुन आउने रकम एकमुष्ट लिन पाउने छ ।

(५) वैक्षिक तथा सन्तति बृद्धी : (क) नगरपालिकामा कार्यरत कुनै पनि कर्मचारी कार्यालयको कामको सिलसिलामा दुर्घटना भई मृत्यु भएमा वा सो कारणले गर्दा आजीवन काम गर्न नसक्ने भएमा त्यस्तो कर्मचारीको बढीमा २ सन्तति लाई १८ बर्षको उमेर नपुगुन्जेल देहायका दरले वार्षिक शैक्षिक बृत्ति दिईने छ । निज कर्मचारी बहाल रहेको पदको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्तति बृत्ति समेत दिईने छ । अधिकृत तह १० प्रतिशत

१ नासु, वा खरिदार वा सो सरह १२ प्रतिशत

२ मुखिया वा सोसरह १३ प्रतिशत

३ बहिदार वा सो सरह १४ प्रतिशत

४ श्रेणी विहिन १५ प्रतिशत

स्पष्टिकरणः निजामति सेवा नियमावली २०५० को परिच्छेद १२ उपचार खर्च नियम १४, र १९ मा व्यवस्था भए बमोजिम

६०. बदुवा हुँदा पाउने तलब : (१) बदुवा हुँदा कर्मचारीले बदुवा भएको पदको शुरु तलब स्केल बमोजिमको तलब पाउनेछ ।

(२) उप दफा (१) बमोजिम तलब प्रदान गर्दा हालको पदमा पाउने तलब स्केलभन्दा साविकको पदमा खाईपाई आएको तलब बढी भएमा यसरी बढी भएको रकम बापत निजलाई ग्रेड थप गरी तलब मिलान गर्नुपर्नेछ ।

६१. प्रोत्साही पुरस्कार : (१) नगरपालिकामा नगरपालिकाको उल्लेख्य काम गर्ने कर्मचारीलाई कार्यपालिकाले प्रोत्साही पुरस्कार प्रदान गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रदान गरिने प्रोत्साही पुरस्कार देहाय बमोजिम हुन सक्नेछ:

(क) बढीमा ३ (तिन) ग्रेड सम्म थप,

(ख) बढीमा १ (एक) महिनाको सम्मको खाईपाई आएको तलब वरावरको नगद पुरस्कार ।

(ग) उप दफा (१) बमोजिम कुनै कर्मचारीलाई प्रोत्साही पुरस्कार प्रदान गर्दा देहायको आधारमा मूल्यांकन गरी प्रदान गरिनेछ:-

(क) उक्त कर्मचारीले विगत ३ वर्षको अवधिमा लगातार कार्य सम्पादन मूल्यांकनमा अति उत्तम अंक प्राप्त गरेको हुनुपर्ने ।

(ख) विगत ३ वर्षको अवधिमा उक्त कर्मचारीले प्रोत्साही पुरस्कार प्राप्त नगरेको हुनुपर्ने ।

(ग) नगरको गौरव र प्रतिष्ठा बढाउन विशेष योगदान पुऱ्याउने कार्य गरेको हुनु पर्ने ।

(४) प्रोत्साही पुरस्कारको लागि सामान्यतया वर्षको एक पटक मात्र कारवाही चलाउनु पर्नेछ ।

(५) प्रोत्साही पुरस्कार प्रदान गर्दा उक्त पुरस्कार प्राप्त गर्ने कर्मचारीको निकटतम सुपरिवेक्षण गर्ने अधिकृत, प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा मात्र प्रमुखबाट प्रदान गरिनेछ ।

६२. बढी समय काम गरेकोमा भत्ता: कार्यपालिकाले निर्णय गरी अतिरिक्त समय काम गरेका कर्मचारीहरुलाई अतिरिक्त भत्ता दिईनेछ ।

६३. अन्य सुविधा दिनमा प्रतिवन्धः नगरपालिकाले निर्णय गरी दिईने विविध सुविधा बाहेक बढी सुविधा उपलब्ध गराईने छैन ।

६४. संचयकोष तथा सामाजिक सुरक्षा कोष : (१) नगरपालिकाका स्थायी कर्मचारीको मासिक तलबको १० प्रतिशत रकम कट्टा गरी सो रकममा सतप्रतिशत रकम थप गरी हुन आउने रकम संचय कोषमा जम्मा गरिनेछ ।

(२) उप दफा (१) बमोजिमको रकम संचयकोषको खातामा जम्मा हुनेछ ।

(३) भद्रपुर नगरपालिकामा स्विकृत दरवन्दीमा कार्यरत अस्थाइ, सेवा करार तथा मासिक ज्यालादारी कर्मचारीहरुको मासिक तलबबाट आधारभूत तलबमानको १० प्रतिशत वरावरको रकम मासिक रूपमा कट्टा गरी सोही वरावरको रकम थप गरि सेवामा अविच्छिन्न एक वर्ष पुरा भएपश्चात कर्मचारी संचय

- ३१ उपदफा (३) बमोजिम संचयकोष जम्मा नगरी नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा कोषमा उपदफा (३) मा उल्लेखित कर्मचारीहरुले सामाजिक सुरक्षामा आवद्ध हुन चाही सामाजिक सुरक्षा कोषमा आवद्ध भएको प्रमाणको आधारमा सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनेछ । सामाजिक सुरक्षा कोषमा आवद्ध भएपश्चात संचयकोष आवद्धता खारेज खरिनेछ ।
- ३२ चाडपर्व खर्चः (१) नगरपालिकामा बहाल रहेका सबै कर्मचारीले आफूले खाईपाई आएको एक महिनाको तलब चाडपर्व खर्चको रूपमा पाउने छन् । अन्य प्रोत्साहन भत्ताको हकमा नगर कार्यपालिकाले निर्णय गरे बमोजिम हुने छ ।
- ३३ नक्शापास दस्तुर छुटः नगरपालिकामा बहाल रहेका जनप्रतिनिधि तथा कार्यरत सबै कर्मचारीको वा निजको पति पतीको नाममा नगरक्षेत्र भित्र निर्माण हुने आवासिय भवनको लागि नक्शापास वापत लाग्ने दस्तुर छुट दिइने छ ।
- ३४ थप औषधी उपचारको सुविधा: नगरपालिकाको कामको सिलसिलामा चोटपटक लाग्न गै कुनै कर्मचारीलाई उपचार गर्नुपर्ने भएमा वा नेपालभित्र उपचार हुन नसक्ने भनि प्रदेश सरकारबाट गठित मेडिकल बोर्डबाट सिफारीस भै आएमा तोकिएको उपचार खर्चको अतिरिक्त निजले विदेश गई उपचार गराउंदा लागेको खर्च बरावरको रकम भद्रपुरको नगरपालिकाले निर्णय गरे बमोजिम आर्थिक सहायता स्वरूप प्रदान गर्न सक्ने छ ।
- ३५ वीमा: नगरपालिकाका प्रत्येक कर्मचारीको रु ५,००,०००।०० बरावरको दुर्घटना वीमा गराउन सक्नेछ ।
- ३६ खाजा भत्ता : नगरपालिकामा कार्यरत सबै कर्मचारीहरुलाई संघिय सरकार र प्रदेश सरकारले तोके बमोजिम खाजा भत्ता उपलब्ध गराइनेछ ।
- ३७ बदकास कोष : (१) स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ बमोजिम नियुक्ती भएका कर्मचारीहरु बाहेक प्रचलित कानून अनुसार बमोजिम स्थानीय नियुक्ती भई भद्रपुर नगरपालिकामा कार्यरत कर्मचारीहरुको मासिक तलववाट आधारभूत तलवमानको १० प्रतिशत बरावरको रकम मासिक रूपमा कडा गरी सोही बरावरको रकम थप गरी कर्मचारी अवकास कोष खडा गरिनेछ ।  
 (२) स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ बमोजिम नियुक्ती भएका कर्मचारीहरुलाई सोहि ऐन तथा नियमावली बमोजिम प्रतेक वर्ष १ महिनाको तलव बरावरको रकम नगरपालिकाले अवकास कोषमा राख्नुपर्नेछ ।  
 (३) बदकाश कोष सम्बन्धि अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

### परिच्छेद - १०

#### तालिम र अध्ययन सम्बन्धी व्यवस्था

- अ. अध्ययन वा तालिमः (१) नगरपालिकाको उद्देश्य पूर्तिका लागि आवश्यक पर्ने विषयमा नगरपालिकाको कर्मचारीलाई नगरपालिकाको आफै खर्च वा नेपाल सरकार, प्रदेश सरकार वा अन्य संस्थाबाट प्राप्त छात्रवृत्तिमा स्वदेशमा वा विदेशमा अध्ययन वा तालिममा पठाउन सकिनेछ । यसरी छात्रवृत्तिमा मनोनयन गर्दा निम्न आधारहरु अपनाउनु पर्नेछ :-
- (१) कार्यसम्पादन मूल्यांकनको स्तर, शैक्षिक योग्यता र जेष्ठता ।
  - (२) अध्ययन वा तालिमको विषयसँग सम्बन्धित कर्मचारी ।
  - (३) यस भन्दा अगाडी तालिम प्राप्त नगरेको कर्मचारी ।
- उप दफा (१) बमोजिम अध्ययन वा तालिम प्राप्त गर्न जाने कर्मचारीले अध्ययन वा तालिम पूरा गरेपछि निम्न बमोजिमको अवधिसम्म नगरपालिकामा रही अनिवार्य रूपमा सेवा गर्नु पर्नेछ । यसरी सेवा गर्ने क्वालियतनामा निजले अध्ययन वा तालिमका लागि जानु अगाडी पेश गर्नु पर्नेछ । अध्ययन वा तालिमको अवधि अनिवार्य सेवा गर्नुपर्ने अवधि
- (१) ३ महिना सम्मको लागि १ वर्ष
  - (२) ३ महिना भन्दा बढी एक वर्ष सम्मको लागि ३ वर्ष
  - (३) एक वर्ष भन्दा बढी २ वर्ष सम्म ४ वर्ष
  - (४) २ वर्ष भन्दा बढी ३ वर्ष सम्म ५ वर्ष

उप दफा (२) वमोजिमको सेवा गर्नु पर्ने अवधि पूरा नगर्ने कर्मचारीबाट अध्ययन वा तालिम अवधिभर नगरपालिकाले व्यहोरेको तलब भत्ता तथा अन्य सुविधा बापतको जम्मा रकम (अध्ययन विदामा जाने कर्मचारीको हकमा) समेत असुल उपर गरिनेछ।

उप दफा (१) बमोजिम नगरपालिकाको आफ्नै खर्चमा स्वदेशमा वा विदेशमा अध्ययन वा तालिममा पठाउँदा दिइने भत्ताको दर तोकीए बमोजिम हुनेछ ।

परिच्छेद - ११

## अन्तर्राय अवकाश :

इसको अवस्थामा नगरपालिकाले कूनैपनि कर्मचारीलाई अनिवार्य अवकाश दिनेछः—

वित्तको उमेर ४८ वर्ष पगेपछि (संघीय सरकारको अद्यावधिक व्यवस्था बमोजिम) वा

निजका उमर रुद्र वध पुगापछि संपाद सरकारको यज्ञोत्तम अवधि थप गरी अवकाश दिन सकिने छ। बोहाँको सिफारीस प्रतिवेदन प्राप्त भएमा बढीमा ५ वर्ष सेवा अवधि थप गरी अवकाश दिन सकिने छ। (अंग्रेज सरकारको अदाताधिक व्यवस्था बमोजिम) हने गरी थप गरिने छैन।

तर उमेर ५८ वर्ष भन्दा बढी (संघीय सरकारको अद्यावाधक व्यवस्था बमाजम) हुन गरा थप गारन छा। त्वाहीत अवकाश : (१) नगरपालिकाको आर्थिक हित तथा कार्य वोभलाई दृष्टिगत गरी कार्य प्रभावकरिता र दबातासा अभिवृद्धि हुने ठेस आधारहरु पाइएमा नगर सभाको स्वीकृति लिई नगरपालिकाले प्रोत्साहित नवकाश कार्यक्रम लाग गर्न सक्नेछ ।

उप दफा (१) बमोजिमलागू गरीएको प्रोत्साहित अवकाश कार्यक्रम सम्बन्धी सेवा सुविधाहरु नगरले ताक बमोजिम हनेछन् ।

## स्वेच्छक अवकाश :

कुनै कर्मचारीले नगरपालिकावाट अवकास लिन चाहेमा राजिनामा पेश गरी सो स्वोकृत भएपाइ अवकाश लिन सक्नेछ ।

उप दफा (१) बमोजिम राजिनामा स्वीकृत गर्ने अधिकार देहायका पदाधिकारीमा हुन्छ ।

अधिकृत स्तरका कर्मचारीको:- प्रमुख

**सहायक स्वरका कर्मचारीको:-** प्रमुख प्रशासकीय अधिकृत

उप दफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै खास अवधिको लागि नगरपालिकाको सेवा गर्न गरी कुनै कर्मचारीले कवुलियत गरेको भए वा कुनै खास परियोजना सञ्चालन गर्न नियुक्त गरीएको भए सो अवधि भुक्तान नभई निजले राजीनामा गर्न पाउने छैन । सो अगावै राजिनामा दिएमा नगरपालिकालाई झतिपर्ति तिर्नु पर्नेछ ।

परिच्छेद - १२

आचरण

**३५ दान, दातव्य वा उपहार :** नगरपालिकाको काममा कुनै पनि प्रकारको असर पर्न सक्ने गरी कर्मचारीले नगरपालिकाको पूर्व स्थिकृती बिना कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली र उपहार स्वीकार गर्न द्वाओपरिवारको कनै सदस्यबाट स्वीकार गराउनु हुँदैन।

वांचिपापारपारका कु तदनामात् रुद्रानन्दात् रुद्रानन्दात् वांचिपापारपारका कु तदनामात् रुद्रानन्दात् रुद्रानन्दात् वांचिपापालिकाको कर्मचारीले नगरपालिकाको पूर्व स्वीकृती विना चन्दा मार्ग वा कुनै किसिमको आर्थिक सहायता लिनु हुँदैन अथवा कुनै किसिमको आर्थिक सहायता उठाउने काममा भाग लिनु हुँदैन ।

३३ नगरपालिकाका कर्मचारीले कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनाधबाट कुन उपहार प्राप्त हुन आएमा निजले नगरपालिकालाई सो कुराको सूचना दिई निकासा भए बमोजिम गर्नु पर्नेछ । संस्थाको सदस्यता : (१) नगरपालिकाको पूर्व स्वीकृति वेगर कर्मचारीले बैंक वा कम्पनीको स्थापना, रिजिस्ट्रेशन वा सञ्चालनको काममा भाग लिन होइन ।

(२) नगरपालिकाको पूर्व स्वीकृती बेगर अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्नु हुदैन ।  
 (३) नगरपालिकाको स्वीकृती नलिई प्रचलित कानुन बमोजिम दर्ता गराउनु पर्ने व्यापार वा व्यवसाय गर्नु हुदैन । तर सरकारी एवं नगरपालिकाको नीतिको विपरित वा हित प्रतिकुल नहुने गरी साहित्यिक, ऐतिहासिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिकोणबाट काम गर्नुमा कुनै वाधा पञ्चाएको मानिने छैन ।

**७८. नगरपालिकाको काम काज अथवा समाचार प्रकाशित गर्नमा प्रतिबन्ध :** कुनै पनि कर्मचारीले नगरपालिकाबाट अखिलयारी नपाई आफुले कर्तव्यको पालना गर्दा प्राप्त सूचना प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अरु अनाधिकृत व्यक्तिलाई वा प्रेसलाई सूचित गर्नु हुँदैन। यो व्यवस्था नगरपालिकामा रहेको व्यक्ति जुनसुकै कारणबाट नोकरीबाट अलग भए पनि लागू हुनेछ। तर नगरपालिकाको हित प्रतिकुल नहुने सामाग्री प्रकाशन गर्न प्रतिबन्ध लगाएको मानिने छैन।

**७९. संचारसंग सम्बन्ध :** कर्मचारीले नगरपालिकाको अनुमति प्राप्त नगरी कुनै संचार माध्यममा आफै वास्तविक वा काल्पनिक नामबाट कार्यालय सम्बन्धी लेख प्रकाशित गर्न गराउनु हुँदैन। यस्तो लेख अथवा प्रशारण साहित्यीक, कलात्मक, ऐतिहासिक अथवा वैज्ञानिक विषयको भएमा यस्तो स्वीकृति लिई रहनु पर्दैन।

**८०. संघीय सरकार, प्रदेश सरकार तथा नगरपालिकाको आलोचना गर्न प्रतिबन्ध :** कुनै कुराको आलोचना गर्दा नेपाल सरकार वा नगरपालिकाको नीतिको विरुद्ध असर पर्ने अथवा नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा खलल पर्न सक्ने वा कुनै विदेशी राष्ट्रसंगको सम्बन्धमा खलल पर्न सक्ने कुरा कुनै पनि कर्मचारीले आफ्नो वास्तविक वा काल्पनिक नामबाट लेख प्रकाशित गर्न, प्रेशलाई खवर दिन, रेडियो, टेलिभिजन, आदि द्वारा भाषण प्रसारित गर्न, कुनै सार्वजनिक भाषण दिन वा कुनै वक्तव्य प्रकाशित गर्न हुँदैन। आफूले प्रकाशित गर्न चाहेको लेख वा वक्तव्य अथवा प्रसारित गर्न लागेको भाषणद्वारा यस ऐन उल्लंघन हुन्छ कि भन्ने कुनै कर्मचारीलाई शंका लागेमा निजले उक्त लेख, वक्तव्य अथवा भाषणको एक प्रति स्वीकृतिको लागि प्रमुख समक्ष पेश गर्नु पर्नेछ।

**८१. राजनीति तथा चुनावमा भाग लिन नपाइने :** नगरपालिकाका कुनै पनि कर्मचारीरीले कुनै उम्मेदवारको पक्ष वा विपक्षको चुनावी अभियानमा र राजनीतिमा भाग लिन हुँदैन। तर कानूनद्वारा मत दिने अधिकार वा त्यस्तो अधिकार प्रयोग गर्न वा आधिकारिक पेशागत संघ, संगठनको चुनावमा भाग लिन र उम्मेदवार हुनमा यस व्यवस्थाले बाधा पुऱ्याएको मानिने छैन।

**८२. प्रदर्शन र हड्ठालमा प्रतिबन्ध :** नगरपालिकाका कर्मचारीले नेपाल राष्ट्रको सार्वभौमसत्ता, अखण्डता, शान्ति सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक मर्यादा, कार्यालयको हानी नोकसानी, अदालतको निर्णयको अवहेलना वा कुनै अपराधलाई प्रश्रय हुने गरी प्रदर्शन गर्न वा हड्ठालमा भाग लिन वा सो कार्य गर्ने उद्देश्यले अरुलाई उक्साउनु हुँदैन।

**८३. हड्ठाल, धुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध :** (१) कुनै पनि कर्मचारीले कुनै पनि कार्यालय वा कर्मचारीलाई कानूनद्वारा निर्धारित कर्तव्य पालनामा बाधा विरोध हुने गरी हड्ठाल, धुनछेक घेराउ गर्न वा शारीरिक तथा मानसिक उत्पीडनबाट दवाब दिन वा सो गर्ने उद्देश्यले अरुलाई उक्साउनु हुँदैन।

(२) कर्मचारीले आफुलाई मर्का परेको विषयमा आफैले वा वारेशद्वारा सम्बन्धित निकाय वा अधिकारी समक्ष दिने निवेदन बाहेक अरु व्यक्ति वा समूहको तर्फबाट प्रतिनिधित्व गर्नु हुँदैन।

**८४. कर्मचारीहरुको संघ, संगठनको सदस्यता :** (१) कुनै पनि कर्मचारीले प्रचलित कानून बमोजिमदर्ता नभएको र नेपाल सरकारद्वारा मान्यता नपाएको कर्मचारीहरुको कुनै संघ, संगठनको सदस्य वन्नु हुँदैन।

(२) उप दफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रचलित कानून बमोजिमर नेपाल सरकारको नीतिको विपरित नहुने गरी कुनै कर्मचारी आफ्नो पेशागत सामाजिक संस्था (जस्तै:- मेडिकल एशोसिएसन, इन्जिनियरिङ एशोसिएसन, नेपाल बार एशोसिएसन आदि) को सदस्य बन्न र सहायक स्तरका र पांचौं तह सम्मका कर्मचारीहरुले आफ्नो हकहितको सुरक्षाको लागि कानून बमोजिम गठन हुने पेशागत संगठनको सदस्य हुन यस ऐनमा लेखिएको कुनै कुराले बाधा पुऱ्याएको मानिने छैन।

**८५. कर्मचारीले गरेको काम कारवाहीको सफाई :** कुनै पनि कर्मचारीले नगरपालिकाको पुर्व स्वीकृति बेगर आफ्नो परीय कार्यसंगसम्बद्ध विषयमा कुनै व्यक्तिद्वारा लगाइएको आरोपको सफाईको निमित्त प्रेस, अदालत वा अन्य निकायहरुको सहारा लिनु हुँदैन।

**८६. समय पालना र नियमितता:** (१) कर्मचारीले अनुशासनमा रही आफ्नो कर्तव्य तत्परता र ईमान्दारी पुर्वक पालना गर्नु पर्दछ।

(२) कर्मचारीले आफ्नो काम सम्बन्धी कुरामा आफुभन्दा माथिको अधिकृतले दिएको आज्ञालाई सिधता र परिश्रमका साथ पूरा गर्नु पर्दछ।

(३) कर्मचारीले आफुभन्दा माथिका सबै अधिकृतहरुप्रति उचित आदर देखाउनु पर्दछ र आफुमुनिका कर्मचारीहरु प्रति उचित व्यवहार गर्नुपर्नेछ।

(४) कर्मचारीले निर्धारित समयमा नियमित रूपमा कार्यालयमा हाजिर हुनु पर्नेछ र सकेसम्म पहिले विदाको

२३ कर्मचारीले बाहिरी प्रभाव प्रार्ण नहुने : कुनै पनि कर्मचारीले आफ्नो नोकरी सम्बन्धी कुरामा मतलब साध्य गर्ने मनसाथले आफुभन्दा माथिका अधिकृत तथा अन्य कर्मचारीमाथि कुनै राजनैतिक अथवा अवान्धनीय बाहिरी प्रभाव पार्ने प्रयत्न गर्नु हुँदैन ।

२४ छटाएको कार्यालय वा स्थानमा कार्य गर्नु पर्ने: कुनै पनि कर्मचारीले आफुलाई पदस्थापन वा सरुवा गरीएको कार्यालय वा स्थानमा हाजिर भै तोकिएको कामकाज गर्नु पर्नेछ ।

२५ प्रचलित कानुन विपरित कार्य गर्नु नहुने: कुनै पनि कर्मचारीले प्रचलित कानुन उल्लंघन गर्न वा प्रचलित कानुन विपरित कार्यगर्नु गराउनु हुँदैन ।

२६ जान्नो कार्यालयको सम्पत्ति हिनामिना गर्नु नहुने: (१) कुनैपनि कर्मचारीले आफ्नो कार्यालयको हाताभित्रको सम्पत्ति कार्यालयको हाता वा तोकिएको क्षेत्र बाहिर अछित्यारबालाको स्वीकृत नलिई लान वा लाने प्रयास गर्नु हुँदैन ।

२७ उप दफा(१) को उल्लंघन गरेमा त्यस्तो कर्मचारीबाट विगो बराबरको मुल्यअसुल उपर गरी निजलाई नाकरीबाट समेत हटाउन सकिनेछ ।

२८ नगरको सम्पत्तिको उचित सुरक्षा गर्नु प्रत्येक कर्मचारीको कर्तव्य हुनेछ ।  
उप दफा (१) को उल्लंघन गरी नगरपालिकाको सम्पत्ति तोडफोड गरी क्षति पुऱ्याएमा विभागीय कारबाही गरी क्षति भएको सम्पत्ति निजबाट असुल गर्न सकिनेछ ।

२९ कार्यालयमा मादक पदार्थ सेवन गर्नु नहुने: कुनै पनि कर्मचारीले कार्यालय आउँदा वा कार्यालय समय भित्र रहदाको समयमा कुनै पनि किसिमको मादक पदार्थ तथा लागू पदार्थ सेवन गर्नु हुँदैन ।

३० नगरपालिकाको सम्पत्ति सुरक्षा गर्नुपर्ने: (१) नगरपालिकाको सम्पत्तिको सुरक्षा गर्नु प्रत्येक कर्मचारीको कर्तव्य हुनेछ ।

३१ सम्पत्ति विवरण : नगरपालिकामा बहाल रहेको प्रत्येक कर्मचारीले प्रचलित ऐन बमोजिम सम्पत्ति विवरण बुझाउनु पर्नेछ ।

३२ कर्मचारीको आचरण संग सम्बन्धित अन्य व्यवस्था : प्रचलित ऐन नियम, नेपाल सरकार तथा प्रदेश सरकारको निर्देशन एवं नगरपालिकाले तोके बमोजिमहुनेछ ।

### परिच्छेद -१३ सजाय र पुनरावेदन

३३ सजाय उचित र पर्याप्त कारण भएमा नगरपालिकाका कर्मचारीलाई देहाय बमोजिमको विभागीय सजाय गर्न सकिनेछ :-

३४ सामान्य सजाय :(१) नसिहत दिने ।

३५ बढीमा दुई तलब बृद्धि रोकका गर्ने ।

३६ बढीमा ५ वर्षसम्म बढुवा रोकका गर्ने ।

३७ विशेष सजाय :(१) भविष्यमा नगरपालिकाको सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने ।

३८ भविष्यमा नगरपालिकाको सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउने ।

३९ नसिहत दिने वा तलब बृद्धि वा बढुवा रोकका गर्ने: देहायको कुनै अवस्थामा नगरपालिकाका कर्मचारीलाई नसिहत दिन वा तलब बृद्धिवा बढुवा रोकका गर्न सकिनेछ ।

४० काम सन्तोषजनक नभएमा,

४१ सहवा गरेको कार्यालय वा शाखामा म्याद भित्र हाजिर नभएमा,

४२ पूर्व स्वीकृति नलिई बराबर कार्यालयमा अनुपस्थित रहेमा,

४३ कार्यालयले तोकेको म्यादभित्र आफ्नो जिम्मामा रहेको नगद, जिन्सी, बरबुझारथ नगरेमा

४४ यो ऐन वा नगरपालिकाको लागि बनेका ऐन नियममा उल्लेखित आचरण सम्बन्धित कुराहरु उलंघन गरेमा,

४५ १ वर्षमा ३ पटक चेतावनी पाएमा,

४६ अनुशासनहिन काम गरेमा,

४७ प्रचलित कानूनले तोकेको पदिय दायित्व जिम्मेवारी पुर्वक पूरानगरेमा,

४८ सेवाबाट हटाउने वा बरखास्त गर्ने : (१) देहायको कुनै अवस्थामा नगरपालिकाका कर्मचारीलाई सेवाबाट

- १५
- (क) भद्रपुर नगरपालिकाको कर्मचारीले अयोग्यताको कारणले आफ्नो पदको काम र जिम्मेवारी पुरा गर्न नसकेमा,
- (ख) राजनीतिमा भाग लिएमा,
- (ग) आफ्नो पदको जिम्मेवारीको बारम्बार वेवास्ता गरेमा,
- (घ) विद्या स्वीकृत नगराई स्थायी कर्मचारी लगातार १० दिन सम्म र अस्थायी तथा करारका कर्मचारी १५ दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा।
- (ङ) कार्यालय समयमा बारम्बार मादक पदार्थ सेवन गरेमा।
- (च) आचरण सम्बन्धी यस ऐनको व्यवस्था बारम्बार उल्लंघन गरेमा।
- (छ) बराबर अनुशासनहिन काम गरेमा।
- (ज) देहायको कुनै अवस्थामा नगरपालिकाका कर्मचारीलाई भविष्यमा नगर सेवाको निमित्त अयोग्य ठहरिने गरी बरखास्त गर्न सकिने छ :-
- (क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरेमा,
- (ख) भष्टाचार गरेमा।
१६. सजाय दिने अधिकारी : (१) अधिकृत स्तरको कर्मचारीलाई प्रमुखको सिफारीसमा कार्यपालिकाले सजाय दिनसक्नेछ।
- (२) सहायक स्तरको हकमा प्रमुख प्रशासकीय अधिकृतले सजाय गर्न सक्नेछ।
१७. निलम्बन गर्ने : (१) दफा १७ को खण्ड (क), (ख), (ग) र (घ) वाहेक अरु सजाय हुने मा सजाय गर्न पाउने अधिकारीले देहायको अवस्थामा कर्मचारीलाई निलम्बन गरी सो गरीएको आदेशको एक प्रति सम्बन्धित कर्मचारीलाई र एक प्रति कार्यपालिकालाई दिनुपर्नेछ।
- (क) निलम्बन नगरी ओहदाको काम गर्न दिवा सबुत प्रमाण गायब गर्ने सक्ने सम्भावना देखिएमा।
- (ख) निलम्बन नगरी ओहदाको काम गर्न दिँदा नगरपालिकाको नोक्सानी हुने सम्भावना देखिएमा।
- (ग) निलम्बन भएको कर्मचारीले निलम्बन अवधिभर खाइपाई आएको मासिक तलबको ५० प्रतिशत मात्र तलब पाउने छ। तर, निलम्बनमा रहेको कर्मचारीको अभियोग प्रमाणीत हुन नसकी फुकुवा भएमा निलम्बनको अवधिको बाँकी तलब भत्ता (वार्षिक वृद्धि पाउने भएमा सो समेत) पाउनेछ।
- (घ) कर्मचारीलाई साधारणतया ६० दिन भन्दा बढी निलम्बन गरिने छैन सो अवधिभित्र कर्मचारी उपरको कारवाही किनारा लगाउनु पर्नेछ। उक्त अवधि बढाउनु परेमा कार्यपालिकाको पुर्व स्वीकृति लिनु पर्नेछ।
- (ज) नैतिक पतन देखिने फौजदारी अभियोगमा गिरफ्तार भई थुनिएको कर्मचारी यसरी थुनामा रहेको अवधि भर स्वतः निलम्बन भएको मानिने छ।
- (ख) अद्वितीय दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम कारवाहीमा रहेको कर्मचारी स्वत निलम्बनमा रहेको मानिनेछ।
१८. सजाय सम्बन्धि कार्यविधि : (१) सजाय दिने अधिकारीले कुनै कर्मचारीलाई सजायको आदेश दिनुभन्दा अधिकारीले कारवाही गर्न लागिएको कारणको उल्लेख गरी सो कर्मचारीलाई ७ दिनको लिखित सूचना दिई निजलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्दछ। यस्तो सूचना दिँदा निज उपर लगाइएको आरोप स्पष्ट रूपमा किटिएको हुनु पर्नेछ र प्रत्येक आरोप कुन कुरा र कारणमा आधारित छ, सो समेत खुलाउनु पर्नेछ। तर देहायको अवस्थामा कुनै कर्मचारीको नोकरी अन्त्य गर्नु पर्दा उपर्युक्त कार्यविधि अपनाउनु पर्ने छैन:-
- (क) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको कर्मचारीलाई हटाउनु पर्दा।
- (ख) जाँचबुझको काम समाप्त भएपछि सजायको आदेश दिनु भन्दा पहिले सजाय दिने अधिकारीले कर्मचारीलाई जाँचबुझको नतिजा तथा निजलाई दिन लागेको सजायको सूचना दिइने छ, र प्रस्तावित सजाय निजलाई किन नदिनु भनी उचित म्याद दिई स्पष्टीकरण माग्नु पर्नेछ।
- (ग) उप दफा (१) र (२) बमोजिमको कार्यविधि अपनाउँदा कर्मचारीले दिएको ठेगाना पत्ता नलागेमा व नगरपालिकाले सम्पर्क गर्न नसकेमा यस्ता कर्मचारीलाई कुनै राष्ट्रिय स्तरको दैनिक पत्र पत्रिकामा उचित म्याद दिइ सूचना प्रकाशित गरिनेछ।
१९. पुनरावेदन सुन्ने अधिकारी र पुनरावेदनको कार्यविधि : (१) विभागिय कारवाही अन्तर्गत संजाय भएमा चित्त नबुझ्ने कर्मचारीले ३५ दिनभित्र निम्न बमोजिम पुनरावेदन दिन सक्नेछ।
- (ख) यस ऐन बमोजिम संजाय पाएका कर्मचारीले चित्त नबुझेमा कार्यपालिका समक्ष पुनरावेदन दिन सक्नेछ।
- (ज) पुनरावेदन गर्ने कर्मचारीले आफ्नो नामबाट पुनरावेदन दिनुपर्नेछ र त्यस्तो पुनरावेदन उचित र आद

- पुनरावेदन गर्ने कर्मचारीले पुनरावेदनको साथमा आफ्नो सफाईको निमित्त जो भएको सबूत प्रमाण संलग्न राख्नुको साथै जुन आदेशको विरुद्ध पुनरावेदन गरीएको हो सो आदेशको नक्कल समेत पेश गुर्नपर्नेछ ।
- पुनरावेदन दिदां पुनरावेदन सुन्ने अधिकारीलाई सम्बोधन गरी निजको कार्यालयमा पुनरावेदन दर्ता गराउन पर्नेछ ।
- पुनरावेदन दिदां संजायको आदेश दिने अधिकारीलाई समेत बोधार्थ दिनुपर्नेछ ।
- पुनरावेदन सुन्ने अधिकारीले अपनाउनु पर्ने कार्यविधि: (१) कुनै कर्मचारीले आफु उपरको विभागीय संजायको आदेश विरुद्ध दिएको पुनरावेदन दफा १०१ बमोजिमको रित नपुगेको भएमा पुनरावेदन सुन्ने अधिकारीले त्यस्तो पुनरावेदन लिन अस्वीकार गर्न सक्नेछ ।
- पुनरावेदन सुन्ने अधिकारीले देहायको कुराहरुमा विचार गर्नु पर्ने छ :-  
संजायको आदेशमा आधार लिएको कुराहरुको यथार्थता प्रमाणीत भई सकेको छ वा छैन ।  
प्रमाणीत भइसकेका कुराहरु संजाय गर्नको निमित्त प्रयाप्त छन् वा छैनन् ।  
संजाय गरेको ठिक, पर्याप्त, अप्र्याप्त वा वढी के छ ।
- उप-दफा(२) बमोजिम विचार गरी सकेपछि पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदकलाई दिइएको संजाय सदर वा वदर गर्ने वा त्यस्तो संजायलाई घटाउने गरी अन्तिम आदेश दिन सक्ने छ ।
- पुनरावेदन परेको मितिले साधारणतया ३ महिनाभित्र निर्णय गरीसक्नु पर्नेछ ।
- पुनरावेदन खारेजी : कार्यपालिकाले पुनरावेदन खारेज गरेमा कारण सहित खारेज गरीएको सूचना सम्बन्धित कर्मचारीलाई लिखित रूपमानै दिनुपर्नेछ ।
- तलब भत्ता र अन्य सुविधाको दावी : कर्मचारीलाई सेवाबाट हटाउने, वरखास्त गर्ने आदेश रद्द भई निजको सेवा पुनः कायम भएमा निजले कार्यालयमा उपस्थित नभएको अवधिको समेत तलब भत्ता दावी गर्न पाउनेछ ।

### परिच्छेद - १४ उपदान र निवृत्तिभरण

- उपदान पाउने: (१) पाँच वर्ष वा सो भन्दा बढी सेवा गरेका स्थायी कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा निजको मृत्यु भएमा देहायको दरले एकमुष्ट उपदान निजले वा निजको परिवारको सबैभन्दा नजिकको सदस्यले पाउनेछ :-
- (क) पाँच वर्षभन्दा कम सेवा गरेका कर्मचारीले उपदान नपाउने
- (ख) पाँच वर्ष देखि दश वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब ।
- (ग) दश वर्ष भन्दा बढी पन्थ वर्षसम्म सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब ।
- (घ) पन्थ वर्ष भन्दा वढि २० वर्ष भन्दा कम अवधिसम्म सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब ।
- (ङ) बीस वर्ष भन्दा बढी पच्चिस वर्षसम्म सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी दुई महिनाको तलब ।
- (च) पच्चिस वर्ष भन्दा बढी सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी अदाइ महिनाको तलब ।
- (२) उपदान निमित्त न्यूनतम सेवा अवधि पुरा गरी उपदान हिसाव गर्दा एक वर्ष पूरा भएको समय भन्दा बढी ६ महिना र सो भन्दा बढी चानचुन दिनको लागि पनि १ वर्ष पूरा गरेको सरह नै मानी उपदान दिइनेछ ।
- (३) उपदानको प्रयोजनको लागि सेवा अवधि गणना गर्दा यो ऐन लागू हुनु पूर्व लिएको बेतलबी विदामा वसेको अवधि कटाई बाँकी हुन आएको अवधि गणना गरिनेछ । दफा १०५ को उपदफा (१), (२) र (३) जुनसुकै कुरा लेखिएको भएता पनि देहायको कुनै अवस्थामा कर्मचारीले उपदान पाउन सक्ने छैन :-  
नगरपालिकाको सेवा पाउने वा सेवामा बहाल रहने उद्देश्यले उमेर वा शैक्षिक योग्यता ढाँटेको प्रमाणीतदन आएमा ।



- कुनै अस्थायी पदमा वा करारमा वा ज्यालादारी पदमा नियुक्ती भएको अवस्थाको कर्मचारी हटाउँदा ।  
बर बुभारथ वा फरफारकको प्रमाणपत्र नलिएकोमा ।  
निवृत्तभरण पाउने अवधि पुरा भई निवृत्तभरण प्राप्त गर्ने भएमा ।
१०५. अतिपूर्ति दिने: (१) कुनैपनि कर्मचारी नगरपालिकाको कामको सिलसिलामा दुर्घटनामा परी अंगभंग भई काम गर्न नसक्ने भएमा वा मृत्यु भएमा निजलाई वा निजको हकवाला वा नजिकको नातेदारलाई एकमुष्ट रु. १० लाख क्षतिपूर्ति वापत दिइनेछ ।
- कुनैपनि पदमा कार्यरत कुनैपनी कर्मचारी कार्यरत रहेको अवस्थामा दुर्घटनमा परी अंगभंग भएमा नगर कार्यपालिकाको निर्णय बमोजिम उपचार बाहेक अधिकतम रु १,५०,०००।००(एक लाख पचास हजार) सम्म आर्थिक सहायता दिइनेछ ।
- कुनैपनि पदमा कार्यरत कुनै पनि कर्मचारी कार्यरत रहेको अवस्थामा मृत्यु भएमा रु १,५०,०००।००-एक लाख पचास हजार) निजलाई वा निजको नजिकको नातेदार हकवालालाई किया खर्च वापत दिइनेछ । आर्थिक सहयोग पाएको कर्मचारीको मृत्यु भएमा समेत निजको परिवारको सदस्यमध्ये सबैभन्दा नजिकको सदस्यलाई किया खर्च वापतको रकम दिइनेछ ।
१०६. निवृत्तिभरण वा उपदान: (१) नगरपालिकामा समायोजन भई आउने संघिय निजामति कर्मचारी बाहेक स्थानीय तहमा कार्यरत स्थाई कर्मचारीहरुलाई भद्रपुर नगरपालिकाबाटै एकमुष्ट उपदान सुविधा दिइनेछ ।

## परिच्छेद १५

### नगर प्रहरी सम्बन्ध व्यवस्था

१०७. श्रेणी र पद :

(१) नगरपालिकाको नगर प्रहरी सेवामा देहायको तह हुनेछन :

(क) अधिकृत तह

(ख) सहायक तह

(२) अधिकृत तहमा देहायको पदहरु रहनेछन :

(क) प्रहरी नायव उपरीक्षक

(ख) प्रहरी निरीक्षक

(३) सहायक तहमा देहायको पदहरु रहनेछन :

(क) प्रहरी नायव निरीक्षक

(ख) प्रहरी सहायक निरीक्षक

(ग) प्रहरी हवल्दार

(घ) प्रहरी जवान

(ङ) परिचर

१०८. नियुक्ति गर्ने कार्यविधि :

(१) नगरपालिकामा शुरु नियुक्ति हुने नगर प्रहरी सेवामा देहायको पदहरुको पदपूर्ति तोकिए अनुसार आवश्यक कार्यविधि बनाई खुल्ला तथा बढुवा प्रकृयाद्वारा पदपूर्ति गर्न सकिनेछ ।

(क) प्रहरी निरीक्षक

(ख) प्रहरी सहायक निरीक्षक

(ग) प्रहरी हवल्दार

(घ) प्रहरी जवान

११०. नियुक्ति गर्ने अधिकारी : नगरपालिकाको जुनसुकै प्रहरीको पदमा पदपूर्ति गर्दा नगरपालिकाले निर्णय गरी नियुक्ती गर्न सक्नेछ ।

१११. पदपूर्ति गर्ने तरिका : रिक्त रहेको प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको पदमा ४० प्रतिशत पर खुल्ला प्रतियोगिताद्वारा र ६० प्रतिशत पद बढुवाद्वारा पदपूर्ति गर्न सकिनेछ ।

११२. छनौटका आधार : प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा नियुक्तिको लागि देवाय बमोजिमको आधारमा छनौट गरिनेछ ।

- ग) शारीरिक तन्दुरुस्ती  
 घ) आचरण  
 ङ) उमेर  
 च) व्यक्तित्व

**११३. खुल्ला प्रतियोगितामा भाग लिन सेवन व्यक्तिहरू :**

१) प्रहरी निरीक्षक पदको लागि हुने खुल्ला प्रतियोगितामा निम्न बमोजिमका योग्यता भएका व्यक्तिहरूले भाग लिन

सक्नेछन्:-

- (क) १८ वर्ष पुरेको र २८ वर्ष ननाघेको । खुल्ला प्रतियोगितामा भाग लिन प्रहरी सेवावाट निवृत कर्मचारीका हकमा ३३ वर्ष ननाघेको ।  
 (ख) कुनै स्वीकृत विश्वविद्यालयबाट घटीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको ।  
 (ग) कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा सजांय नपाएको ।  
 (घ) राजनीतिमा भाग नलिएको ।  
 (ङ) कुनै ध्वसांत्मक संस्थाको सदस्य नभएको वा नरहेको ।  
 (च) आफूले अध्ययन गरेको अन्तिम शिक्षण संस्थाबाट र आफ्ना नाता नपर्ने अरु दुईजना प्रतिष्ठित व्यक्तिहरूबाट रास्रो चरित्रको सिफारिस पाएको ।  
 (छ) महिलाको लागि घटीमा ५ फिट र पुरुषको लागि घटीमा ५ फिट २ इन्च उचाई भएको ।  
 (ज) छाती नफुलाउँदा ३१ इन्च र फुलाउँदा ३३ इन्च भएको ।  
 (झ) आँखा माझनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।  
 (झ) चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको ।  
 (ट) नेपाली नागरीकता प्राप्त गरेको ।  
 (२) प्रहरी सहायक निरीक्षकको पदको लागि हुने खुल्ला प्रतियोगितामा भाग लिने व्यक्तिको योग्यता देहाय अनुसार हुनेछ ।  
 (क) नेपाली नागरीकता प्राप्त गरेको ।  
 (ख) मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उर्तिण गरेको ।  
 (ग) कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा सजांय नपाएको ।  
 (घ) उमेर १८ वर्ष पुरेको र २८ वर्ष ननाघेको ।  
 (ङ) मान्यता प्राप्त स्वास्थ्य संस्थाले दिएको निरोगिताको प्रमाणपत्र ।  
 (च) सम्बन्धित इलाका वा वडा प्रहरीबाट जारी भएको चारीत्रिक प्रमाणपत्र ।  
 (छ) पुरुषको हकमा घटीमा उचाई ५ फिट २ इन्च, छाती ३१-३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ५, तौल ४२ के.जी. भएको ।  
 (ज) आँखा माझनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।  
 (झ) कम्प्युटर सम्बन्धि आधारभुत ज्ञान भएको ।  
 ३. नगरप्रहरी हवल्दार पदको लागि हुने खुल्ला प्रतियोगितामा भाग लिने व्यक्तिको योग्यता देहाय अनुसार हुनेछ ।  
 (क) नेपाली नागरीकता प्राप्त गरेको ।  
 (ख) मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उर्तिण गरेको ।  
 (ग) उमेर १८ वर्ष पुरेको र २८ वर्ष ननाघेको ।  
 (घ) कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा सजांय नपाएको ।  
 (ङ) मान्यता प्राप्त स्वास्थ्य संस्थाले दिएको निरोगिताको प्रमाणपत्र ।  
 (च) सम्बन्धित इलाका वा वडा प्रहरीबाट जारी भएको चारीत्रिक प्रमाणपत्र ।  
 (छ) पुरुषको हकमा घटीमा उचाई ५ फिट २ इन्च, छाती ३१-३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ५, तौल ४२ के.जी. भएको ।  
 (ज) आँखा माझनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।  
 (झ) कम्प्युटर सम्बन्धि आधारभुत ज्ञान भएको ।  
 ४. नगरप्रहरी हवल्दार पदको लागि हुने खुल्ला प्रतियोगितामा भाग लिने व्यक्तिको योग्यता देहाय अनुसार हुनेछ ।  
 (क) नेपाली नागरीकता प्राप्त गरेको ।  
 (ख) मान्यता प्राप्त शैक्षिक संस्थाबाट एस.इ.इ. उर्तिण गरेको ।

*AB*

- (द) मान्यता प्राप्त स्वास्थ्य संस्थाले दिएको निरोगिताको प्रमाणपत्र ।  
 (च) सम्बन्धित इलाका वा वडा प्रहरीबाट जारी भएको चारीत्रिक प्रमाणपत्र ।  
 (छ) पुरुषको हकमा घटिमा उचाई ५ फिट २ इन्च, छाती ३१-३३, तौल ५० के.जी. र महिलाको हकमा घटिमा उचाई ५, तौल ४२ के.जी. भएको ।  
 (ज) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।  
 (झ) कम्प्युटर सम्बन्धि आधारभूत ज्ञान भएको ।

११४. चरित्र बुझ्ने : नगर प्रहरी सेवामा नयाँ नियुक्ति हुने उम्मेदवारको चरित्र सन्तोषजनक देखिएमा मात्र निजलाई प्रहरी सेवामा नियुक्ति गरिनेछ।

११५. परीक्षा र अन्तरवार्ता : (१) खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्दा सम्बन्धित उम्मेदवारलाई प्रदेश लोकसेवा अयोगले तोके बमोजिमका विषयमा लिखित परीक्षा लिनु पर्नेछ ।

- २) उप दफा (१) बमोजिम लिईने परीक्षाको पाठ्यक्रम निर्धारण र परीक्षा सञ्चालन सम्बन्धी सम्पूर्ण प्रक्रिया प्रदेश लोकसेवा आयोगले निर्धारण गरे बमोजिम हुनेछ र उप दफा (१) बमोजिम निर्धारण गरीएको विषयहरूको एक पटक वा खण्ड-खण्ड गरी परीक्षा सञ्चालन गर्न सकिनेछ ।  
 ३) उप दफा (१) बमोजिम लिईएको लिखित परीक्षामा उम्मेदवारले प्रत्येक विषयमा ४० प्रतिशत अंक प्राप्त गरेको अवस्थामा मात्र निज सो परीक्षामा उतीर्ण भएको मानिनेछ ।  
 ४) उप दफा (३) बमोजिम उतीर्ण भएको उम्मेदवारलाई नगरपालिकाबाट देहायको विषयहरूमा अन्तरवार्ता लिईनेछ र त्यसको अंकभार प्रदेश लोकसेवा आयोगले तोके बमोजिम हुनेछ ।  
 क) उम्मेदवारको मौखिक अभिव्यक्ति  
 ख) उम्मेदवारको तर्कशक्ति  
 ग) उम्मेदवारको प्रतिकूल परिस्थितिमा विचलित नभई काम गर्न सक्ने क्षमता ।

११६. योग्यताक्रम सूची तयार गर्ने : १) उम्मेदवारहरूले दफा १२८ बमोजिम लिईएको परीक्षा र अन्तरवार्ता समेतबाट योग्यताक्रम सूची तयार गरी नगरपालिकाले नियुक्ति गर्ने अधिकारी समक्ष नियुक्तिका लागि सिफारीस पेश गर्नेछ । कूल रिक्त पदको बढीमा १५ प्रतिशतसम्म योग्यताक्रम अनुसार बैकल्पिक उम्मेदवार राखिनेछ ।

- २) उप दफा (१) बमोजिम बैकल्पिक उम्मेदवारहरूको रूपमा रहेका व्यक्तिहरूलाई आवश्यकता अनुसार नगरपालिकाले नियुक्ति गर्ने अधिकारी समक्ष नियुक्तिका लागि सिफारीस पेश गर्नेछ ।  
 ३) बैकल्पिक उम्मेदवारले १ वर्षसम्म पनि नियुक्ति प्राप्त गर्न नसकेमा उक्त सूची स्वतः खारेज हुनेछ ।

११७. परीक्षणकालमा राखिने :

- १) नयाँ नियुक्ति गरीएका प्रहरी कर्मचारीलाई १ वर्षको परीक्षणकालमा राखिनेछ । सो अवधिमा त्यस्तो प्रहरी कर्मचारीले सन्तोषजनक काम गर्न नसकेमा निजलाई पुनः १ वर्षको परीक्षणकालमा राख्न सकिनेछ ।  
 २) उप दफा (१) बमोजिम थप भएको परीक्षणकालमा रहेको कुनै प्रहरी कर्मचारीको काम सन्तोषजनन नभएमा निजलाई नगरपालिकाको सिफारिसमा हटाउन सकिनेछ ।

११८. नियुक्ति सदर गर्ने : १) नयाँ नियुक्ति भै परीक्षणकालमा राखिएको प्रहरी कर्मचारीको काम सन्तोषजनन भएमा सपथ ग्रहण गराएर मात्र निजको नियुक्ति सदर गरिनेछ ।


- २) उप दफा (१) बमोजिम नियुक्ति सदर भएमा परीक्षणकालको अवधिलाई समेत नोकरीको अवधिमा गणन गरिनेछ ।

११९. प्रहरी जवान पदमा भर्ना : १) प्रहरी जवान पदमा नियुक्ति हुन चाहने उम्मेदवारले विज्ञापनमा तोकि बमोजिम नगरपालिकामा निवेदन दिनु पर्नेछ ।

- २) उप दफा (१) बमोजिम निवेदन दिने उम्मेदवार देहायको योग्यता पुगेको हुनु पर्नेछ : प्रहरी जवान पदको लागि छनौट हुने सालको बैशाख १ गते १८ वर्ष उमेर पुगेको र २५ वर्ष ननाथेको ।  
 क) नेपाली लेखपढ गर्न राम्रोसँग जानेको ।  
 ख) नैतिकपतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको ।  
 ग) राजनीतिमा भाग नलिएको ।  
 घ) कुनै विधवासात्मक संस्थाको सदस्य नभएको ।  
 ङ) नगरपालिकाबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको ।  
 च) नगरपालिकाबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको ।



- भ) आँखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।
- ग) नेपाली नागरिक भएको ।
- ३) उप दफा (२) बमोजिम योग्यता भएको उम्मेदवारको अन्तरवार्ता नगरपालिकाबाट लिइनेछ ।
- ४) भद्रपुर नगरपालिकाले उप दफा (३) बमोजिमको अन्तरवार्तामा सफल भएका उम्मेदवारको सिफारीस गरी नियुक्तिको लागि नगरपालिकामा पेश गर्नु पर्नेछ ।
- ५) प्रहरी जवानमा नियुक्ति गर्दा सम्बन्धित व्यक्तिलाई तोकिएको ढांचामा सपथग्रहण गराइनेछ ।
१२०. **जेष्ठताक्रम कायम गर्ने :** प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको जेष्ठताक्रम कायम गर्दा निजहरूले प्राप्त गरेको अंकको आधारमा जेष्ठताक्रम कायम गरिनेछ ।
- बढुवा तथा कायम मुकायम**
१२१. **कायम मुकायम :** (१) नगर प्रहरी नायव उपरिक्षक, नगर प्रहरी निरीक्षकको पद रित्त भै कार्य सञ्चालन गर्न कठिनाई पर्ने गएको अवस्थामा कायम मुकायम मुकरर गरी पदपूर्ति गर्न सकिनेछ ।
- २) उप दफा (१) बमोजिम कायम मुकायम गर्दा एक तह मुनिका पदमा कार्यरत वरिष्ठतम कर्मचारीलाई कायम मुकायम मुकरर गर्नु पर्नेछ ।
- ३) उप दफा (२) बमोजिम वरिष्ठतम कर्मचारीको छनौट निजले प्राप्त गरेको यस ऐन बमोजिम निर्धारित अंकका आधारमा गरिनेछ ।
- ४) उप दफा (२) मा उल्लेखित भएका पदमा कायम मुकायम मुकरर गर्दा प्रमुख प्रशासकीय अधिकृतले गर्नेछ ।
- ५) कुनै प्रहरी कर्मचारी जुन पदमा कायम मुकायम मुकरर भएको हो निजले सो पदको दर्जानी चिन्ह र सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने छ ।
१२२. **बढुवाको लागि अंक गणना :** प्रहरी हवल्दारदेखि प्रहरी नायव उपरिक्षकसम्म बढुवा गर्दा कार्य क्षमताको मूल्यांकन वापत देहाय बमोजिम अंक गणना गरिनेछ ।
- क) **जेष्ठता :** जेष्ठताको अंक गणना गर्दा वहाल रहेको पदको प्रत्येक वर्षको लागि २ अंकको दरले अधिकतम ३० अंक दिइनेछ ।
- स्पष्टीकरण :** एक वर्षभन्दा कम अवधिको जेष्ठता वापतको अंक गणना गर्दा दामासाहीबाट गणना गरिनेछ ।
- ख) **तालिम :** तालिमको अंक गणना गर्दा प्रथम, द्वितीय, तृतीय श्रेणी वापत कमशः पाँच, चार र तीन अंक दिइनेछ ।
- ग) **शैक्षिक योग्यता :** बढुवाको लागि नगरपालिकाको प्रहरी सेवाको कुनैपनि पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सो भन्दा एक तह माथिको शैक्षिक योग्यता वापतको मात्र अंक दिइनेछ । शैक्षिक योग्यताको अंक प्रदेश लोकसेवा आयोगले तोके बमोजिमदिइनेछ ।
- घ) बढुवाको लागि अन्य कर्मचारीका लागि तोकिएका व्यवस्थाहरु प्रहरीका लागि समेत लागु हुनेछ ।
- सजाँय र पुनरावेदन**
१२३. **सजाँय :** उचित र प्रयाप्त कारण भएमा प्रहरी कर्मचारीलाई देहायको सजाँय गर्न सक्नेछ ।
- क) नसिहत दिने
- ख) शारीरिक थकाइ हुने (फटिक) सजाँय गर्ने ।
- ग) चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने ।
- घ) तलब बृद्धि वा पदोन्नती रोकका राख्ने ।
- ड) तल्लो पद वा तल्लो टाईम स्केल वा त्यही टाईम स्केलको तल्लो स्केलमा घटुवा गर्ने ।
- च) लापरवाही वा नियम, आदेशको पालना नगर्नाले नगरपालिकालाई हुन गएको नोक्सानी सम्पूर्ण वा अशिक रूपमा तलब भत्ताबाट कट्टी गरी असुल गर्ने ।
- छ) भविष्यमा नगरपालिकाको नोकरीको लागि अयोग्य नठहरीने गरी नोकरीबाट हटाउने ।
- ज) भविष्यमा नगरपालिकाको नोकरीको निमित सामान्यतय अयोग्य ठहरीने गरी नोकरीबाट हटाउने ।
१२४. **नसिहत दिने वा प्रतिकूल राय लेख्ने :** नगरप्रहरी कर्मचारीहरूले काममा साधारण लापरवाही गरेमा निजलाई नसिहत दिन सकिनेछ । दुई पटकसम्म नसिहत दिंदा पनि निजले काममा लापरवाही गरेमा निजको चाल चलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्न सकिनेछ । यस्तो सजाँय मातहत दर्जाका लागि प्रहरी नायव उपरिक्षकबाट र अधिकृत प्रहरी कर्मचारीको हकमा कार्यकारी अधिकृतबाट हुनेछ ।
१२५. **तलब बृद्धि वा पदोन्नती रोकने :** नगरप्रहरी कर्मचारीको काम सन्तोषजनक नभएमा सजाँय गर्न अधिकारी



सिफारीसमा प्रमुख प्रशासकीय अधिकृतबाट हुनेछ । अधिकृत नगरप्रहरी कर्मचारीको हकमा प्रमुखबाट हुनेछ

१२६. दर्जा वा तलब घटाउने : कुनै प्रहरी कर्मचारीलाई देहायको अवस्थामा सजाँय गर्ने अधिकारीले तल्लो पद वा तल्लो टाईम स्केल वा त्यही टाईम स्केलको तल्लो स्केलमा घटुवा गर्न सक्नेछ र नगरपालिकालाई हानी नोक्सानी पुऱ्याएको भएमा सो समेत निजबाट भराउन सक्नेछ । यस्तो सजाँय सम्बन्धित विभागीय प्रमुखको सिफारीसमा प्रमुख प्रशासकीय अधिकृत हुनेछ । अधिकृत स्तरको नगर प्रहरी कर्मचारीको हकमा प्रमुखबाट हुनेछ ।

- क) सन्तोषजनक काम नगरेमा ।
- ख) अनुशासनहीन काम गरेमा ।
- ग) आचारण सम्बन्धी नियमहरु उलंघन गरेमा ।
- घ) नियुक्ति भएको पाँच वर्षभित्रमा नोकरी छाइन भुटा कारण देखाएमा ।
- ड) दिएको आदेश निर्देशन नमानेमा वा कार्यान्वयन नगरेमा ।
- च) मनासिव कारण नभई वा विदा स्वीकृत नगराई विदा बसेमा वा गैर हाजिर भएमा ।
- छ) लापरवाही गरेमा वा नियम आदेश पालना नगरेमा ।

१२७. नोकरीबाट हटाउने वा बरखास्त गर्ने देहायका आवस्थामा सजाँय गर्ने अधिकारीले कुनै नगरप्रहरी कर्मचारीलाई नोकरीबाट हटाउन वा बरखास्त गर्न सक्नेछ । यस्तो सजाँय सम्बन्धित विभागीय प्रमुखको सिफारीसमा प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ । अधिकृत स्तरको नगरप्रहरी कर्मचारीको हकमा प्रमुखबाट हुनेछ ।

- क) अयोग्यताको कारणले आफ्नो पदिय जिम्मेवारी पूरा र दायित्व पूरा गर्न नसक्ने भएमा ।
- ख) राजनीतिमा भाग लिएमा ।
- ग) बारम्बार अनुशासनहीन काम गरेमा ।
- घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर भएमा ।
- ड) आफ्नो पद अनुसारको आचरण नगरेमा ।
- च) पालोमा रहेको अवस्थामा वा नरहेको अवस्थामा पनि उर्दिको पोशाक लगाई कुनै मादक पदार्थ सेवन गरी हिंडेमा वा जथाभावि गरेमा ।
- छ) भ्रष्टाचार गरेमा ।
- ज) आचारण सम्बन्धी नियमहरु बराबर उलंघन गरेमा ।
- झ) मनासिव कारण नभई वा विदा स्वीकृत नगराई विदा बसेमा वा गैर हाजिर भएमा ।

१२८. कार्यवाही : नगरप्रहरी कर्मचारीलाई सजाँयको आदेश दिनु अघि अन्य कर्मचारीहरु सरहको प्रकृया अवलम्बन गरिनेछ ।

१२९. अनिवार्य अवकाश, उपदान र सुविधाहरु : नगर प्रहरीको अनिवार्य अवकाश, उपदान र सुविधाहरु समान तहका अन्य कर्मचारीहरुले पाए सरह हुनेछ ।

१३० प्रहरी पोशाक : नगरप्रहरीको पोशाकको रंग, किसिम र अन्य समय समयमा कार्यपालिकाले निर्धारण गरे बमोजिम हुनेछ ।

१३१. नगरपालिकामा हाल कार्यरत नगर प्रहरीहरु यसै ऐन अन्तर्गत नियुक्त भएको मानीनेछ । यस ऐनमा उल्लेखित नियुक्तिका व्यवस्थाहरु अव नियुक्त हुने कर्मचारीको हकमा मात्र लागू हुनेछ ।

१३२. तयारी पोशाक वितरण गर्न नसकिएमा दिने सुविधा : नगरप्रहरी कर्मचारीलाई तयारी पोशाक वितरण गर्न नसकिएको अवस्थामा स्थानीय दररेट बमोजिम सिलाई ज्याला दिइनेछ ।

१३३. तह नाधन नहुने : कुनै पनि नगरप्रहरी कर्मचारीले कुनै विषयको लेखापढी गर्दा तह नाधन हुदैन ।

१३४. रासन सुविधा : सबै नगरप्रहरी कर्मचारीलाई रासन सुविधा तोकिए बमोजिम दिइनेछ ।

१३५. नोकरी पाउन नसक्नेको अभिलेख राख्ने : कुनै नगरप्रहरी कर्मचारी फेरी प्रहरी सेवा वा पदमा नियुक्त हुन नसक्ने गरी नोकरीबाट हटाईएमा यसरी हटाउने आदेश दिने अधिकारीले सो हटाईएको नगरप्रहरी कर्मचारीको तीनपुस्ते हुलिया समेतको अभिलेख राख्नु पर्नेछ ।

१३६. अतिरिक्त समय काममा गराउन सकिने : नगरपालिकाका नगरप्रहरी कर्मचारीको सबै समय नगरपालिकाको भएकोले जुनसुकै समय पनि आलोपालो गरी काममा लगाउन सकिनेछ ।

१३७. (१)यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि यो ऐन लागू हुदाका विषय नगरपालिकामा कार्यरत नगर प्रहरीहरुको स्थायीत्वको लागि नगरपालिकाद्वारा विषेश व्यवस्था गरी एक पटकका लागि आन्तरिक

४५

- (२) उपदफा (१) बमोजिमपदपूर्तिका लागि लिईने परिक्षा तथा अन्य कार्यविधि तोकिए बमोजिमहुनेछ ।  
 १३८. अनुशासन र आज्ञापालन: यस ऐनमा भएको आचरण सम्बन्धि व्यवस्था नगर प्रहरीको हकमा समेत समान रूपले लागू हुनेछ ।

### परिच्छेद-१६ विविध

#### १३९. सेवा समूह, उप समूह परिवर्तन :

भद्रपुर नगरमा कार्यरत कर्मचारीको सेवा, समूह, उपसमूह परिवर्तन गर्दा देहायको प्रक्रिया अपनाउनु पर्नेछ ।

- (१.) भद्रपुर नगरपालिकाको सेवामा कार्यरत कर्मचारीले सेवा, समूह वा उपसमूहमा परिवर्तन गरिने हो सो पदका लागि चाहिने न्यूनतम शैक्षिक योग्यता पुगेको हुनु पर्नेछ ।
- (२.) उपदफा (१) बमोजिम सेवा, समूह वा उपसमूह परिवर्तन गर्ने कार्यवाही प्रदेश लोकसेवा आयोगले नगरपालिकाको सिफारिसमा एक आर्थिक वर्षमा एक पटक मात्र गर्नेछ ।
- (३) सेवा, समूह वा उपसमूह परिवर्तन गर्न चाहने कर्मचारीको सेवा अवधि स्थायी नियुक्ति भएको मितिले न्यूनतम ३ वर्ष वा यस ऐनको दफा २७ (ङ) बमोजिम ३ वर्ष सेवा अवधि पूरा गरेको हुनु पर्नेछ । उप दफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नगरपालिकाले कुनै खास विषयमा शैक्षिक योग्यता वा तालिम दिलाउने व्यवस्था गरेको भए यस ऐनको दफा ८४ मा तोकिएको अवधिसम्म अनिवार्य सेवा नगरी सेवा, समूह वा उपसमूह परिवर्तन गर्न पाइने छैन ।
- (४) प्रदेश लोकसेवा आयोगले नगरपालिकाको सिफारिसमा नबढाई सेवा, समूह वा उप समूह परिवर्तन गरिने पद संख्या किटान गरी विज्ञापन प्रकाशित गर्ने छ ।
- (५) सेवा, समूह वा उप समूह परिवर्तन गर्दा अपनाउनु पर्ने अन्य प्रक्रिया, दरखास्त दिने तरिका लिखित परिक्षाको पाठ्यक्रम र उपयुक्तता जाँच लिने तरिका समय समयमा कार्यपालिकाले प्रदेश लोक सेवा आयोगको परामर्शमा तोकिए बमोजिम हुनेछ ।

#### १४०. कर्मचारीको सबै समय कार्यालयको अधिनमा हुने : (१) कर्मचारीको सबै समय नगरपालिकाको अधिनमा हुनेछ र जुनसुकै समयमा पनि निजलाई काममा लगाउन सकिनेछ ।

- (२) कर्मचारीले नगरपालिकाले तोकेको समयमा कार्यालयमा हाजिर भई तोकिएको समय सम्म कार्यालयमा उपस्थित भई काम गर्नु पर्नेछ । तर तोकिएको समय भन्दा बढी समय काममा लगाउँदा तोकिए बमोजिमको भत्ता वा खर्च दिइनेछ ।

#### १४१. बरबुझारथ गर्नु पर्ने : (१) सरुवा बढुवा वा अवकाश पाउने कर्मचारीले नगरले तोकिए बमोजिमवर बुझारथ गर्नुपर्नेछ ।

- (२) उप दफा (१) बमोजिम बरबुझारथको काम साधारणतया जिन्सी र लेखामा काम गर्ने कर्मचारीले एकाइस दिनमा र अरुले ७ दिनमा नबढाई गर्नु पर्नेछ ।

#### १४२. सपथ ग्रहण गर्नुपर्ने : नगरपालिकाको सेवामा पहिलो पल्ट नियुक्त भई आफ्नोकार्यभार संभाल्नु अघि प्रत्येक कर्मचारीले तोकिए बमोजिमसपथ ग्रहण गर्नु पर्नेछ ।

#### १४३. कर्मचारीको शेषपछि सुविधा पाउने व्यक्ति : यस ऐन बमोजिम नगरपालिकाबाट लिन पाउने कुनै रकम लिन नपाउदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्ता रकम लिनको लागि निजले इच्छाएको व्यक्ति रहेछ भने सोही व्यक्तिले पाउने छ र त्यसरी कुनै व्यक्तिलाई इच्छाइएको रहेनेछ भने निजको नातेदारका क्रमको प्रचलित ऐनमा तोकिए बमोजिमका नजिकका नातेदारले पाउनेछ ।

#### १४४. कर्मचारीको वैयक्तिक विवरण राख्ने : नगरपालिकाको प्रशासन विभागले सम्पूर्ण कर्मचारीको वैयक्तिक विवरण तोकिएको ढाँचामा अद्यावधिक गरी राख्ने छ ।

#### १४५. अधिकार प्रत्यायोजन : यस ऐन बमोजिमनगर सभा, कार्यपालिका, प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीयअधिकृत लगायत अधिकार प्राप्त व्यक्तिले आफूलाई प्राप्त सबै वा कुनै अधिकार कुनै उप समिति वा अधिकृत कर्मचारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।

#### १४६. यस ऐन बमोजिम हुने : (१) यस ऐनमा व्यवस्था गरीएका कुरा यसै ऐन बमोजिम हुनेछ ।

#### १४७. भद्रसकेको काम कारबाहीमा प्रतिकल असर नपर्ने : यो ऐन प्रारम्भ हुनु अघि गरीएका काम कारबाही तथा

- AK
१४८. विभेद गर्न नहुने: यस ऐन बमोजिम नियुक्त कुनै कर्मचारी माथि जाती, धर्म, भाषा, लिङ्का आधारमा विभेद गर्न तथा परिश्रमिक तथा सेवा सुविधा उपभोग गर्न विभेद गर्न पाइने छैन।
१४९. संकमण कालिन व्यवस्था: नेपाल सरकारवाट समायोजन भई आउने वा आएका कर्मचारीहरु तत्कालिन स्थानीय निकायमा कार्यरत स्थायी, अस्थाई, करार तथा ज्यालादारी कर्मचारीहरु, नगर प्रहरीहरु, वारुण्यन्वयका कर्मचारीहरु, सफाई कर्मचारीहरु लगायत यसै ऐन अन्तर्गत रहने छन्।
१५०. विशेष व्यवस्था: स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १२१ बाट स्थानीय स्वायत्त शासन ऐन, २०५५ खारेज भई सकेको अवस्थामा कर्मचारीका सेवा, शर्त तथा सुविधाका बारेमा शुन्य अवस्था रहेकोमा उक्त ऐन खारेज भएपछि यो ऐन जारी भएसम्ममा भए गरेका काम कारबाहीहरु यसै ऐनबाट व्यवस्थापन र समायोजन हुने गरी विशेष व्यवस्था गरिएको छ।
१५१. नियमावली बनाउन सक्ने: यो ऐन कार्यान्वयनका लागि नगरकार्यपालिकाले आवश्यक नियमावली तथा कार्यविधिहरु बनाई लागू गर्न सक्नेछ।
१५२. वाधा अडकाउ फुकाउने: यस ऐनको कार्यान्वयनबाट भद्रपुर नगरपालिकामा कार्यरत कर्मचारीहरुको सेवा सुविधामा कुनै प्रकारको कटौती गरिने छैन। ऐन कार्यान्वयनका क्रममा भद्रपुर नगरपालिका नगर कार्यपालिकाद्वारा निर्णय गरी वाधा अडकाउ फुकाउन सक्नेछ।
१५३. संशोधन गर्न सक्ने: यो ऐनमा आवश्यक संशोधन तथा थपघट गर्ने अधिकार भद्रपुर नगरपालिकाको नगर सभामा निहित हुनेछ।
१५४. मान्य तथा अमान्य हुने: यस ऐनमा अस्पष्ट भएका वा व्यवस्था नगरिएका विषयका सम्बन्धमा संघिय सरकार तथा प्रदेश सरकारले बनाएका कर्मचारी सम्बन्धि ऐन बमोजिम मान्य हुनेछ तथा संघिय सरकार तथा प्रदेश सरकारले बनाएका कर्मचारी सम्बन्धि ऐन यस ऐनसँग बाँझिएमा बाँझिएको हदसम्म यस ऐनको प्रावधान अमान्य हुनेछ।
१५५. खारेजी र बचाउ :- भद्रपुर नगरपालिकामा कार्यरत कर्मचारीहरुको सेवा शर्त सम्बन्धमा यस अघि भएका सबै व्यवस्था खारेज हुनेछन्। तर यस अघि भद्रपुर नगरपालिकाबाट कर्मचारी सेवा सर्त सुविधा सम्बन्धमा भए गरेका सम्पुर्ण काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेको मानिने छ।

समाप्त

लैलित कुमार श्रेष्ठ  
नगर प्रमुख  
भद्रपुर नगरपालिका

AK

आज्ञाले  
होमनाथ भट्टराई  
प्रमुख प्रशासकीय अधिकृत